

“आरम्भ गर्नु अब्बाहको नामबाट जो कृपाशील र दयालु छन्।”

# इस्लामको वैज्ञानिक विश्लेषण



REARRANGED & PDF COMPILED BY TABREJ AALAM

# इस्लामकी वैज्ञानिक विश्लेषण

लेखक

आई. ए. इब्राहीम

अनुवादक

डा. इमरान अन्सारी

प्रकाशक

द मेसेज पब्लिकेशन

पो.ब.नं. २८९६, घण्टाघर, काठमाडौं

फोन : ४२२६२५९, ४२४३७२२

**بِسْمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ**

“शुरु अल्लाहको नामबाट जो अत्यन्त करुणामय एवं परम् ब्यालु छन्।”

नाम : इस्लामको वैज्ञानिक विश्लेषण

लेखक : आई. ए. इब्राहीम

मौलिक (अंग्रेजी) पुस्तकका सम्पादकहरू :

(क) साधारण सम्पादकहरू

डा. विलियम (ब्राउन्) पीपी  
माइकल (अब्दुल हकीम) थोमस  
टोनी (अबुखलैल) सिल्वेस्टर  
इदरिस पामर  
जमाल जराबीजी  
अली अलतमिमी

(ख) विज्ञान सम्पादकहरू

प्रोफेसर हेरल्ड रिटवार्ट कुओपी  
प्रोफेसर एफ. ए. स्टेट  
प्रोफेसर महजुब ओ. ताहा  
प्रोफेसर अहमद अल्लाम  
प्रोफेसर सलमान सुल्तान  
ए. प्रोफेसर एच. ओ. सिन्धी

अनुवादक : डा. इमरान अन्सारी

प्रकाशक : द मेसेज पब्लिकेशन

मुद्रक : चारुमती प्रिन्टिङ प्रेस

त्रिपुरेश्वर, काठमाडौं, नेपाल

फोन नं. : ४२२९८६७, फ्याक्स: ९७७-१-४२६४०३६

मूल्य : ने. रु. ७८१-

Website :

यस पुस्तकको मौलिक अंग्रेजी संस्करणका साथै इस्लाम सम्बन्धी अन्य जानकारी निम्नलिखित वेबसाइटमा उपलब्ध छ :

<http://www.islam-guide.com>

## प्राक्कथन

प्रस्तुत पुस्तक आई.ए. इब्राहीमद्वारा अंग्रेजीमा लिखित "A Brief Illustrated Guide to Understanding Islam" को नेपाली अनुवाद हो। पुस्तकका अधिकांश पानाहरूमा इस्लामका विभिन्न विचार र सिद्धान्तहरूको वैज्ञानिक दृष्टिकोणबाट लेखाजोखा गरिएको हुनाले अनुवादित संस्करणको नाम "इस्लामको वैज्ञानिक विश्लेषण" राखिएको हो।

आधुनिक यूरोपमा विज्ञानको विकासका प्रारम्भिक वर्षहरूमा "ईसाइयत" (Christianity) र विज्ञानबीच मतभेदहरू बढ्दै जाँदा भिडन्तको स्थिति पैदा भयो। विज्ञानका नयाँ खोज र आविष्कारहरूको प्रकाशमा तत्कालीन सर्वमान्य ईसाई धार्मिक सिद्धान्तहरू गलत प्रमाणित हुन थाले। धार्मिक सस्था (चर्च) को प्रत्यक्ष वा परोक्ष निर्देशनमा सञ्चालित राजनैतिक शक्तिहरूले विज्ञान र वैज्ञानिकहरूप्रति मुठभेड र दमनको नीति अपनाए। फलस्वरूप यी दुई (विज्ञान र धर्म) बीच एक किसिमको युद्ध शुरू भयो जसमा विजय विज्ञानले प्राप्त गर्यो। फलस्वरूप आधुनिक विज्ञानका पुस्तकहरूमा धर्म र धार्मिक सिद्धान्तहरूले स्थान पाउन छाडे। धर्मिकताको सट्टा नास्तिकताको पाठ पढाउन थालियो। ईश्वरको अस्तित्वलाई इन्कार गरियो। धर्मलाई विज्ञान र विकासको बाधकको रूपमा प्रस्तुत गर्न थालियो।

यो युद्ध र मुठभेड वास्तवमा "विज्ञान" र "धर्म" को बीचमा नभइ "विज्ञान" र "ईसाइयत" को बीचमा भएको थियो। विज्ञानको कुनै सिद्धान्त वा आविष्कारसँग टकराव र विरोधाभास थियो भने "ईसाइयत" प्रति विरोध र आक्रमण हुनु पर्नेमा दुर्भाग्यवश सो विरोध र आक्रमण सबै "धर्म" प्रति लक्षित हुन पुग्यो। यसो हुनुको कारण तत्कालीन यूरोपमा "ईसाइयत" कै वर्चस्व र एकाधिकार हुनु हो। धर्म र ईसाइयत एकअर्काका पर्यायवाची थिए।

आज शिक्षित वर्ग धर्मप्रति प्रायः आस्था राख्दैन। धर्म अवैज्ञानिक भएको ठान्दछ। यस पृष्ठभूमिमा वैज्ञानिक दृष्टिकोणबाट इस्लामको विश्लेषण गरिनु सान्दर्भिक नै होला। के यस धर्मका सिद्धान्त र विचारहरू पनि अवैज्ञानिक नै छन् त? के वास्तवमै धर्म र विज्ञानको मेल सम्भव छैन? धार्मिक व्यक्तिले विज्ञान प्रति घृणा गर्ने पर्ने तथा वैज्ञानिक दृष्टिकोणमा विश्वास गर्ने शिक्षित व्यक्तिहरू नास्तिक हुनै पर्ने हो त?

आशा छ "इस्लामको वैज्ञानिक विश्लेषण" पढिसकेपछि माथिका प्रश्नहरूको उत्तर पाउन सकिएला।

पुस्तकको अनुवाद म बालरोग सम्बन्धि उच्च अध्ययन गर्न ढाकामा भएको बेला ई.सं. १९९७-९८ ताका नै भइसकेको थियो तर बिभिन्न कारणवश प्रकाशनमा आउन सकेको थिएन । यसैबीच मौलिक अंग्रेजी पुस्तकको द्वितीय संस्करण पनि आइसक्यो यद्यपि प्रथम तथा द्वितीय संस्करणहरू बीचमा धेरै भिन्नता छैन । अल्लाहले चाहेमा अनुवादको द्वितीय संस्करणमा निकट भविष्य मै ती परिवर्तनहरू पनि समेटिनेछन् ।

इस्लामी सघ नेपाल तथा अल-हेरा एजुकेशन सोसाइटी नेपालको सहयोग र ती संस्थाहरूका अधिकारीहरू एवम् तिनका हितैषीहरूको सहायता विना यस पुस्तकको प्रकाशन सम्भव थिएन । यस सिलसिलामा इस्लामी सघका महासचिव भाई नजरूल हसनको विशेष प्रयासहरूको प्रशंसा गर्नेपर्ने हुन्छ । मेरो भतिज सरफराज आलमको कम्प्यूटर टाईपिङ्ग र सेटिङ्ग सम्बन्धी कार्यदक्षताले पनि यो काम सरल बन्न गयो । अल्लाहले उनीहरू सबैलाई यसको राम्रो बदला देऊन् र यस कार्यलाई मेरो पारलौकिक जीवनको सफलता-सामग्री तथा मेरा दिवङ्गत पिता (हाजी सुलेमान अन्सारी) को लागि "सद्क-ए-जरिया" (निरन्तर पुण्यको श्रोत) बनाऊन् ।

### **डा. इमरान अन्सारी**

एम. बी. बी. एस., एम. डी.

बालरोग विशेषज्ञ

काठमाडौं, नेपाल

२०६१।०४।२३

(०७०८।२००४)

## दोस्रो संस्करणको बारेमा

पहिलो संस्करणको प्राक्कथनमा वाचा गरे अनुसार "इस्लामको वैज्ञानिक विश्लेषण" को दोस्रो संस्करण तयार पार्न सफल भएको छ, यद्यपि यसमा ४ वर्षभन्दा बढी समय लाग्यो। मेरो चिकित्सीय जिम्मेवारी र कार्यव्यस्तता नै यसको प्रमुख कारण रह्यो।

भाषा र छपाईका केही त्रुटिहरूको शुद्धिकरणका साथै यस संस्करणमा निम्न शीर्षकहरू थपिएका छन्: अध्याय १ अन्तर्गत "मुहम्मद (स.) को आगमन सम्बन्धी बाईबलको भविष्यवाणी" अध्याय २ अन्तर्गत "पूर्वका सबै पापहरूको क्षमादान" र अध्याय ३ अन्तर्गत "कुनै व्यक्ति कसरी मुस्लिम बन्न सक्छ" तथा "यशु (Christ) को बारेमा मुस्लिमहरूको धारणा"।

हामीले पहिलो संस्करण प्रकाशित गर्नु अगावै १९९६ मै मूल अंग्रेजी पुस्तक A Brief Illustrated Guide to Understanding Islam को दोस्रो संस्करण आइसकेको थियो। त्यसमा थपिएको विषयवस्तु तथा अन्य परिवर्तनहरू हाम्रो यस दोस्रो संस्करणमा समेटिएका छन्।

पहिलो संस्करणको अनुवाद भइरहँदा (ई.स. १९९७-९८ ताका) सम्म नेपालमा ईसाई धर्मावलम्बीहरूको उपस्थितिको लेखा जोखा नभएको कारण तिनीहरू नगण्य संख्यामा छन् भन्ने जनधारणा थियो। त्यसैले ईसाई धर्मसम्बन्धी मौलिक पुस्तकका माथि उल्लेखित अध्यायहरू नेपाली पाठकहरूको लागि असान्दर्भिक होला भनेर प्रथम संस्करणमा तिनलाई समावेश गरिएन। त्यस्तै कानूनी रूपमा केही हदसम्म खुकुलो भएतापनि धर्म परिवर्तन अझै पनि जनस्तरमा अपाच्य नै भएको हुनाले "कुनै व्यक्ति कसरी मुस्लिम बन्न सक्छ" भन्ने जस्तो शीर्षक राखिहाल्न त्यतिखेर मलाई अलि सकोच नै लागेको थियो। तर वि.सं. २०४७ अनि २०६३ का राजनैतिक घटनाक्रमहरूले नेपाली समाजमा पारेको असरका कारण धार्मिक स्वतन्त्रता तथा धर्म परिवर्तन प्रति कानूनी तथा सामाजिक दृष्टिकोण बढी सकारात्मक देखिएको छ। मुक्त वातावरणको कारणले आफूलाई ईसाई भनेर चिनाउन अब त्यति सकोच मान्दैनन्। भित्रीरूपमा सञ्चालित चर्चहरू जहाँ त्यहीं सतहमा देखिन थालेका छन्। सर्वधर्म सम्मेलन सामान्य कुरा भइसकेकोछ। यी कृयाकलापद्वारा नेपालमा ईसाई धर्मावलम्बीको द्रष्टे उपस्थिति रहेको तथ्य विस्तारै प्रष्ट हुँदैछ। सरकारी तथ्याङ्कको नवीनतम संस्करणले पनि सोको पुष्टि गर्दछ।

यस परिवर्तित परिवेशमा "ईसाई" धर्म तथा "यशु" (ईसा अ.) को बारेमा इस्लामी धारणालाई प्रष्ट्याउनु सान्दर्भिक मात्र होइन आवश्यक नै लाग्यो । त्यसैले यस दोस्रो संस्करणमा ती विषयहरू समावेश गरिएका हुन् ।

माथि उल्लेखित राजनैतिक सामाजिक रूपान्तरणको साथ साथै विगत दुई दशकमा नेपालको आर्थिक सामाजिक दृश्यपटलमा अत्यन्त महत्वपूर्ण प्रभाव पारेको घटनाक्रम भनेको मलेशिया तथा खाडी क्षेत्रका देशहरूमा नेपाली कामदारहरूको प्रवेश हो । यी मुस्लिम राष्ट्रहरूमा काम गर्ने क्रममा इस्लाम धर्मसित परिचय र त्यसको परिणति कहिले काँहि धर्म परिवर्तनको रूपमा पनि हुने गरेको छ । यी विविध कारणले गर्दा अब धर्म परिवर्तन बारे चर्चा गर्न त्यति असहज लाग्दैन बरु "कुनै व्यक्ति कसरी मुस्लिम बन्न सक्छ" भन्ने विषय अत्यन्त सान्दर्भिक र उपयोगी देखिने भएकोले मूल पुस्तकको उक्त अध्याय पनि यस दोस्रो संस्करणमा समेटिएको छ ।

कुरआनमा वैज्ञानिक प्रकृतिका थुप्रै विषयहरू ठाउँ ठाउँमा उल्लेख गरिएका छन् । तर कुरआन भनेको विज्ञानको पुस्तक भने होईन । "विज्ञान" यस पुस्तकको "मूल" विषय होईन । तसर्थ । यसमा वैज्ञानिक तथ्य सम्बन्धि सविस्तार व्याख्या खोज्नु उचित हुँदैन । कुरआनको "मूल" विषय भनेको मानव, उसको रचयता (अल्लाह/ईश्वर), मानव-मानव र मानव-अल्लाहबीचको सम्बन्ध, ब्रह्माण्डको रचनाको उद्देश्य, यसमा मानवको स्थान, सासारिक जीवन सञ्चालनका सिद्धान्त, नीति नियम र आचार-सहिता, मानव-व्यवहारका नैतिक सिद्धान्त आदि हुन् । यी विषयमाथि छलफल गर्ने ब्रह्माण्ड निर्माणका विभिन्न चरणहरूको उल्लेख गरिएको छ भने अन्यत्र ठाउँमा मानव-भ्रूणका विभिन्न अवस्थाहरूको चर्चा गरिएको पनि पाईएको छ । उद्देश्य माथि उल्लेखित कुरआनको "मूल" विषयलाई प्रष्ट्याउनु हो न कि खगोलशास्त्र अथवा चिकित्साविज्ञानका वर्णित विषयहरूमाथि वस्तुगत छलफल गर्नु । "मूल" विषयका बूँदाहरू स्पष्ट पार्न जुन ठाउँमा जुन विधाको जुन उदाहरण दिनु उपयुक्त थियो अल्लाहले त्यही गरे । कुरआनमा उल्लेखित वैज्ञानिक विषयहरूको अध्ययन-विश्लेषण गर्दा यो तथ्य दृष्टि सामु राख्नु उपयोगी हुन्छ ।

**डा. इमरान अन्सारी**

काठमाडौं

०६६/९/२५

## विषयसूचि

विषय  
भूमिका

पृ.सं.  
१

### अध्याय १

#### इस्लामको सत्यताका केहि प्रमाणहरू

- |     |   |    |
|-----|---|----|
| (१) | कुरआनमा वैज्ञानिक चमत्कारहरूको वर्णन<br>क- कुरआनमा मानवभ्रूणको विकासको उल्लेख<br>ख- कुरआनमा पर्वतहरूको विषय<br>ग- ब्रहमाण्ड- सृष्टिको विषयमा कुरआनको भनाई<br>घ- कुरआनमा मस्तिष्क (cerebrum) को उल्लेख<br>ङ- कुरआनमा सागर र नदीहरू माथि टिप्पणी<br>च- कुरआनमा गहिरा समुद्र र आन्तरिक तरङ्गहरूको वर्णन<br>छ- कुरआनमा बादलहरूको चर्चा<br>ज- कुरआनमा उल्लेखित चमत्कारहरूको बारेमा<br>वैज्ञानिकहरूको टिप्पणी | ३  |
| (२) | कुरआनको चुनौती  | २३ |
| (३) | मुहम्मद (स.) को आगमन सम्बन्धी बाईबलको भविष्यवाणी  | २४ |
| (४) | इसाईलीहरूको भाईहरू मध्येबाट   | २५ |
| (५) | ईश्वर आफ्ना वचनहरू त्यो दूतको मुखमा हालेछन्   | २५ |
| (६) | कुरआनका भविष्यवाणीहरू जुन कालान्तरमा सत्य प्रमाणित भए   | २६ |
| (७) | मुहम्मद (स.) द्वारा प्रदर्शित चमत्कारहरू  | २७ |
| (८) | मुहम्मद (स.) को सरल जीवन  | २७ |
| (९) | इस्लामको आश्चर्यजनक विस्तार   | ३० |



## अध्याय २

### इस्लामका केहि फाईदाहरू

(१) अनन्त स्वर्गको प्राप्ति	३३
(२) नर्कको आगोदेखि मुक्ति	३४
(३) वास्तविक आनन्द र आन्तरिक शान्ति	३४
(४) पूर्वका सबै पापहरूको क्षमादान	३५

## अध्याय ३

### इस्लाम सम्बन्धी सामान्य जानकारीहरू

(१) इस्लाम के हो ?	३७
(२) इस्लामका मूलभूत आस्थाहरू	३७
(३) के कुरआनका अतिरिक्त ज्ञानका अन्य शुद्ध स्रोतहरू छन् ?	३९
(४) पैगम्बर मुहम्मद (स.) का भनाईहरूको उदाहरण	४०
(५) "फैसलाको दिन" को बारेमा कुरआन के भन्दछ ?	४०
(६) कुनै व्यक्ति मुस्लिम कसरी बन्न सक्छ ?	४२
(७) कुरआन के हो ?	४३
(८) मुहम्मद (स.) को हुन् ?	४३
(९) इस्लामको विस्तारले विज्ञानको विकासमा के प्रभाव पायो ?	४४
(१०) यश (ईसा अ.) को बारेमा मुस्लिमहरूको धारणा	४५
(११) इस्लाम र आतंकवाद	४६
(१२) इस्लाममा मानवाधिकार र सामाजिक न्याय	४७
(१३) इस्लाममा नारीहरूको स्थान	४८
(१४) इस्लाममा परिवार	४९
(१५) वृद्धहरूप्रति मुस्लिमको व्यवहार	४९
(१६) इस्लामका पाँच स्तम्भहरू	४९

## भूमिका

यस पुस्तकमा इस्लामको वैज्ञानिक विश्लेषण तथा सामान्य र सक्षिप्त परिचय प्रस्तुत गरिएको छ। यसमा तीन अध्यायहरू छन्।

पहिलो अध्याय "इस्लामको सत्यताका केहि प्रमाणहरू" मा इस्लामको विषयमा प्रायः सोधिने केहि प्रमुख प्रश्नहरूको उत्तर दिइएको छ। जस्तै :

- के कुरआन वास्तवमा ईश्वरद्वारा अवतरित शब्दहरू नै हुन् ?
- के मुहम्मद (स.) ईश्वरद्वारा पठाइएका पैगम्बर नै हुन् ?
- के इस्लाम वास्तवमै ईश्वरद्वारा प्रदत्त एकमात्र धर्म हो ?

यस अध्यायमा कुल पाँच प्रकारका प्रमाणहरू प्रस्तुत गरिएका छन् :

(१) कुरआनमा वैज्ञानिक चमत्कारहरूको वर्णन :

यस खण्डमा हालै मात्र गरिएका त्यस्ता वैज्ञानिक खोजहरूको वर्णन गरिएको छ जस्को उल्लेख कुरआनमा पाइन्छ जुनकि आजभन्दा चौध सय वर्ष अघि अवतरित भएको हो।

(२) कुरआनको जस्तो एउटैमात्र अध्याय पनि रचना गरि देखाउन कुरआनको चुनौति :

कुरआनमा अल्लाहले मानवलाई चैलेन्ज गरेका छन् कि यदि सक्छौ भने कुरआनको जस्तो एउटै मात्र अध्याय पनि रचना गरेर देखाऊ। चौध शताब्दि बितिसक्दा पनि कसैले यो चैलेन्ज स्वीकार्न सकेको छैन, यद्यपि कुरआनमा यति सानो अध्याय पनि छ जसमा मात्र दशवटा शब्दहरू छन्।

(३) कुरआनका भविष्यवाणिहरू जुन कालान्तरमा सत्य प्रमाणित भए :

कुरआनमा कैयौ भविष्यवाणिहरू गरिएका छन्। कालान्तरमा ती भविष्यवाणिहरू सत्य प्रमाणित भए, जस्तै पर्सियनहरूमाथि रोमनहरूको विजय।

(४) मुहम्मद (स.) द्वारा प्रदर्शित चमत्कारहरू :

मुहम्मद (स.) ले कैयौ चमत्कारी घटनाहरू प्रदर्शन गरे। ती घटनाका साक्षी जनसाधारण थिए।

(५) मुहम्मद (स.) को सरल जीवन :

यसले प्रमाणित गर्दछ कि मुहम्मद (स.) नक्कली पैगम्बर थिएनन् जसले तात्विक लाभ, यश र शक्तिका लागि यो नाटक गरेका होऊन् ।

यी प्रमाणहरूबाट निम्नलिखित निस्कर्षहरू निस्कन्छन् :

- कुरआन अक्षरशः ईशवाणी हो ।
- मुहम्मद (स.) ईश्वरका सच्चा पैगम्बर हुन् ।
- ईस्लाम नै ईश्वरको सत्य धर्म हो ।

कुनै धर्म सत्य हो कि होइन भन्ने कुरो जान्नको लागि केवल भावना र

परम्पराहरूमाथि विश्वास गर्न सकिन्न । यसको लागि विवेक, बुद्धि र तर्कहरू प्रयोग गरिनुपर्दछ । पैगम्बरहरू पठाउँदा अल्लाह (ईश्वर) ले उनीहरूको हातमा केहि चमत्कारहरू साथै यस्ता प्रमाणहरू पनि दिए जसबाट यो सिद्ध होस् कि उनीहरू वास्तवमै अल्लाहद्वारा पठाइएका हुन् र यसर्थ उनीहरूले ल्याएको धर्म पनि सत्य हो ।

**दोश्रो अध्याय, "इस्लामका केहि फाईदाहरू"** अन्तर्गत व्यक्तिलाई इस्लामबाट हुने केहि फाईदाहरूको उल्लेख गरिएको छ, जस्तै :

- क अनन्त स्वर्गको प्राप्ति,
- ख नर्कको आगोदेखि मुक्ति,
- ग वास्तविक आनन्द र आन्तरिक शान्ति
- घ पूर्वका सबै पापहरूको क्षमादान

**तेश्रो अध्याय, "इस्लाम सम्बन्धी सामान्य जानकारीहरू"** ले इस्लामका बारेमा केहि जानकारीहरू उपलब्ध गराउनुको साथै यस धर्मप्रति सृजना भएका भ्रमहरूको निवारण गरेको र प्रायः सोधिने केहि प्रश्नहरूको उत्तर दिएको छ । जस्तै :

- आतंकवादबारे इस्लामको के दृष्टिकोण छ ? र
- इस्लाममा नारीहरूको के स्थान छ ? आदि ।

## अध्याय १

### इस्लामको सत्यताका केहि प्रमाणहरू

अल्लाहले आफ्नो अन्तिम सन्देश मुहम्मद (स.) लाई यस्ता चमत्कारहरू र प्रमाणहरूका साथ पठाए जसबाट यो प्रमाणित हुन्छ कि उनी अल्लाहद्वारा पठाइएका सच्चा सन्देश हुन्। त्यसैगरी, आफ्नो अन्तिम ग्रन्थ कुरआनको समर्थनमा पनि अल्लाहले अकाद्य प्रमाणहरू र चमत्कारहरू प्रस्तुत गरेका छन् जसबाट यो ग्रन्थ साँच्चै ईशवाणी नै हो भन्ने कुरा सिद्ध हुन्छ र यो कुरा प्रष्ट हुन्छ कि यो कुनै मानवद्वारा रचना गरिएको कदापि हुन सक्तैन। यस अध्यायमा यिनै प्रमाणहरू प्रस्तुत गरिएका छन्।

#### १. कुरआनमा वैज्ञानिक चमत्कारहरूको वर्णन

कुरआन अल्लाहको शब्दशः वाणी हो जुन फरिश्ता जिब्रईल (अ.) को माध्यमबाट सन्देश मुहम्मद (स.) माथि अवतरित गरिएको थियो। मुहम्मद (स.) ले ती शब्दहरू याद गरे र पछि आफ्ना साथीहरूद्वारा कलमबद्ध गराए। ती साथीहरूले स्मरण गरिकन लेखिसकेपछि मुहम्मद (स.) लाई सुनाएर त्यसलाई सच्याउँथे। पुनश्च: मुहम्मद (स.) ले पनि प्रतिवर्ष फरिश्ता जिब्रईल (अ.) लाई कुरआन पढेर सुनाइ पुनरावलोकन गराउँथे। पुनरावलोकनको यो कार्य मुहम्मद (स.) को जीवनको अन्तिम वर्षमा दुई पटक भयो।

अवतरित भएदेखि आजसम्ममा मुसलमानहरूको विशाल सख्याले सम्पूर्ण कुरआन अक्षरशः कण्ठ पारिसकेको छ। कोहि कोहिले त यो काम दश वर्षको अल्पायुमै गरेका छन्। यत्तिका शताब्दीहरूमा कुरआनको एउटै अक्षरसम्म पनि परिवर्तन भएको छैन।

आजभन्दा चौधसय वर्षअघि प्रकट भएको कुरआनमा यस्ता तथ्यहरूको पनि उल्लेख पाइन्छ जुन कि वैज्ञानिकहरूले हालै मात्र पत्ता लगाउन वा प्रमाणित गर्न सकेका हुन्। यसले के सिद्ध गर्छ भने कुरआन निश्चय नै अल्लाहकै वाणि हो र यो मुहम्मद (स.) अथवा अन्य कुनै व्यक्तिद्वारा रचना गरिएको कदापि हुन सक्तैन। यसबाट यो पनि प्रमाणित हुन जान्छ कि मुहम्मद (स.) अल्लाहद्वारा पठाइएका एक सच्चा सन्देश हुन्। आजभन्दा चौधसय वर्षअघि कुनै व्यक्तिले ती तथ्यहरूको खोजी कसरी गर्न सक्थ्यो जुन


हालै मात्र वैज्ञानिकहरूले अत्याधुनिक र जटिल यन्त्रहरूको माध्यमबाट गर्न सकेका छन् ? तसर्थ कुरआन मानव रचना कदापि हुन सक्तैन । कुरआनमा उल्लेखित त्यस्ता केहि वैज्ञानिक तथ्यहरूको विवरण यस प्रकार छ :

क. कुरआनमा मानव-भ्रुणको विकासको उल्लेख

कुरआनमा मानव-भ्रुणको क्रमिक विकासको बारेमा अल्लाह भन्छन् :


“हामीले मानवलाई माटोबाट निर्माण गर्‍यौं । त्यसपछि उसलाई एउटा थोपामा परिणत गरी निर्धारित स्थानमा दृढताका साथ स्थिर गरायौं । अनि त्यस थोपालाई “अलका” (जुका, भुन्डिएको वस्तु, रक्तपिण्ड) मा परिणत गर्‍यौं, अनि “अलका” लाई एउटा “मुदगा” (चपाइएको जस्तो वस्तु) बनायौं” ।<sup>१</sup> (कुरआन, २३ : १२-१४)

अरबी भाषाको अलका भन्ने शब्दका तीन अर्थहरू छन् : (१) जुका (रगत चुस्ने), (२) भुन्डिएको वस्तु, र (३) रक्तपिण्ड



मानव-भ्रुणको अलका अवस्थालाई जुकासग तुलना गर्नुको कारण ती दुईका आकार-प्रकारको समानता हो<sup>१</sup> जुन चित्र १ मा देख्न सकिन्छ । साथै यस अवस्थामा

**चित्र १:** जुका र मानव-भ्रुणको अलका अवस्थाका आकृतिहरूमा समानता (जुकाको चित्रण, *Human Development...*, Moore & Others पृ. ३७ "Integrated Principles of Zoology," Hickman, बाट । मानव भ्रुणको चित्रण, "The Developing Human," Moore & Persaud, 5th ed. पृ.सं. ७३ बाट)



भ्रुणले आमाको रक्तबाटै भोजन प्राप्त गर्दछ र यस अर्थमा भ्रुणको व्यवहार रगत चुस्ने जुकाजस्तै हुन्छ<sup>२</sup> ।


अलकाको अर्को अर्थ हो भुन्डिएको वस्तु । चित्रहरू २ र ३ मा मानवभ्रुणको अलका अवस्थालाई आमाको गर्भाशयमा भुन्डिएको देख्न सकिन्छ ।

**चित्र २:** यस चित्रमा मानवभ्रुणको अलका अवस्थालाई आमाको गर्भाशयमा भुन्डिएको अवस्थामा देखाइएको छ । ("The Developing Human" Moore & Persaud, 5<sup>th</sup> ed. पृ.सं. ६६)



अलका शब्दको तेस्रो अर्थ हो रक्तपिण्ड । मानव-भ्रूण र यसका थैलीहरूको बाहिरी स्वरूप एउटा रक्तपिण्ड जस्तै हुन्छ । यसको कारण भ्रूणको यस अवस्थामा त्यसभित्र सापेक्षिक रूपमा रक्तको अत्यधिक मात्रा हुनु हो<sup>५</sup> (चित्र ४ हेर्नुहोस्) ।

**चित्र ३ :** यस सूक्ष्म चित्रणमा भ्रूण (B द्वारा चिह्नित) को अलका अवस्थालाई आमाको गर्भाशयमा भुन्डिएको देख्न सकिन्छ । भ्रूणको वास्तविक लम्बाई ०.६ मि.मि. छ । ("History," Leeson & Leeson, पृ.स ४७९ बाट )



साथै यस अवस्थामा भ्रूणभित्र रगत स्थिर रहन्छ, रक्तसंचार तेश्रो हप्ताबाट मात्र शुरू हुन्छ<sup>६</sup> । तसर्थ भ्रूणको यो अवस्था एउटा रक्तपिण्ड जस्तै हुने भयो ।

**चित्र ४ :** अलका अवस्थामा भ्रूणको रक्तसञ्चार प्रक्रिया ("The Developing Human, Moore, 5th ed., पृ.स ६५)

यस प्रकार अलका शब्दका तीनवटै अर्थहरू मानव-भ्रूणको त्यस अवस्थाको विवरणसग ठ्याक्कै मेल खान्छन् ।


कुरआनको उपर्युक्त श्लोकमा मानव-भ्रूणको अर्को अवस्थालाई मुदगा भनिएको छ । अरबी भाषाको मुदगा शब्दको अर्थ हो चपाइएको वस्तु । चुङ्गमको एक टुक्रा मुखमा हालेर चपाएपछि बनेको आकारको तुलना मानव-भ्रूणको मुदगा अवस्थासग गर्ने हो भने ती दुईमा कैयौं समानताहरू भेटिन्छन् । भ्रूणको मुदगा को पिठ्युको अशमा रहेको Somites को उपस्थितिले यसको स्वरूप दाँतका चिन्हहरू भएको चपाइएको वस्तु जस्तै देखिन्छ<sup>६</sup> । (चित्रहरू ५ र ६ हेर्नुहोस्) ।

आजभन्दा चौध सय वर्षअघि हजरत मुहम्मद (स.) ले यी कुराहरू कसरी जान्न सके जबकि वैज्ञानिकहरूले हालैमात्र यी तथ्यहरू फेला पार्न सकेका छन् ?



त्यस बेला न त शक्तिशाली सूक्ष्मदर्शकयन्त्रहरू थिए न अन्य विकसित उपकरणहरू नै । Hamm र Leeuwonhoek सर्वप्रथम १६७७ मा (मुहम्मद (स.) भन्दा ९०० वर्ष पछि) सूक्ष्मदर्शकयन्त्र द्वारा मानव शुक्रकिट देख्न सफल भएका हुन् । त्यसबेला उनीहरूको मूल धारणा के थियो भने त्यस शुक्रकीटमा पूर्व निर्मित मानवको सूक्ष्म रूप रहेको हुन्छ, जुन चाहि स्त्री गर्भासयमा स्थानान्तरित भएपछि, पूर्ण मानवमा विकसित भएर जान्छ ।

**चित्र ५ :** मुदगा अवस्थाको मानवभ्रुण । पिठ्युमा Somites को उपस्थितिले चपाइएको वस्तु जस्तो आकृति प्रदान गरेको हो । ("The Developing Human," Moore & Persaud, 5th ed., पृ.सं. ८२)



**चित्र ६ :** (A) भ्रुणको मुदगा अवस्था र (B) चपाइएको चुइगम का आकृतिहरूको समानता

प्रोफेसर Keith Moore शरीर विज्ञान (Anatomy) र भ्रुणविज्ञान (Embryology) का विश्वप्रसिद्ध वैज्ञानिक हुन् । उनको रचना "The Developing Human" को अनुवाद विश्वका आठ भाषाहरूमा गरिसकिएको छ । यस रचनालाई उपर्युक्त विषयमा सन्दर्भग्रन्थको हैसियत प्राप्त छ । संयुक्त राज्य अमेरिकामा सिङ्गो व्यक्तिद्वारा लेखिएको सर्वश्रेष्ठ पुस्तकको पुरस्कार यसलाई प्राप्त भएको छ । प्रो. Moore क्यानाडाको टोरन्टो विश्वविद्यालयमा Anatomy and Cell Biology का प्रोफेसर हुनु हुन्छ । सन् १९८४ मा क्यानाडाको Anatomy विषयको सर्वप्रतिष्ठित पुरस्कार J.C.B. Grant Award उनैलाई

प्रदान गरियो । उनी कतिपय संघ संस्थाहरूका परिचालक रहिआएका हुन् । जस्तै : Canadian and American Association of Anatomists र Council of the Union of Biological Science इत्यादी ।

सन् १९८१ मा सउदी अरबको दम्माममा सातौं मेडिकल कन्फ्रेन्समा भाग लिंदै प्रो. Moore ले भने, “कुरआनमा मानव-विकासका बारेमा उल्लेखित तथ्यहरूको व्याख्या गर्न पाउँदा साह्रै खुशी लागेको छ । कुरआनका ती उक्तिहरू मुहम्मद (स.) लाई ईश्वरबाटै प्राप्त भएको हुनु पर्छ भन्ने कुरोमा मलाई रतीभर सन्देह छैन । किनभने ती कुराहरूको पत्तो त वैज्ञानिकहरूले हालै मात्र लगाउन सफल भएका हुन् । यसबाट के स्पष्ट हुन्छ भने मुहम्मद (स.) पक्कै पनि ईश्वर (अल्लाह) का सन्देशवाहक हुनु पर्छ ।”

प्रो. Moore लाई एउटा प्रश्न गरिएको थियो । “त्यसो भए के त कुरआन ईश्वर (अल्लाह) को वाणी हो ?” उनको उत्तर थियो, “मलाई यो स्वीकार गर्न कुनै अप्ठ्यारो लाग्दैन ।”


अर्को सम्मेलनमा प्रो. Moore ले विचार व्यक्त गरे, “मानव-भ्रुणको Staging Classification प्रक्रिया साह्रै जटिल छ, किनभने विकासको क्रममा भ्रुणमा लगातार परिवर्तन भइरहेको हुन्छ । तसर्थ कुरआन र सुन्नत (मुहम्मद (स.) का काम र कथनहरू) मा उल्लेखित वाक्यांशहरूको आधारमा एउटा नयाँ वर्गीकरण प्रणाली विकसित गर्नु उचित देखिन्छ ।”

“प्रस्तावित प्रणाली सरल, बहुव्यापक र भ्रुणविद्या (Embryology) को वर्तमान ज्ञान अनुरूप छ । विगत चार वर्षको कुरआन र हदीस (मुहम्मद (स.) का काम र भनाईहरू) को गहन अध्ययनबाट मानव भ्रुणलाई वर्गीकरण गर्ने यो नयाँ प्रणाली सामुन्ने आएको हो । यो प्रणाली यस अर्थमा विस्मयकारी छ कि यसको उल्लेख सातौं शताब्दीमै भइसकेको थियो । यद्यपी भ्रुणविद्याका संस्थापक अरिस्टोटलले कुखुरीको फुलमाथिको प्रयोगद्वारा चौथो शताब्दी ईसा पूर्व मै अनुभव गरिसकेका थिए कि भ्रुण-चल्लाहरू विभिन्न चरणहरू पार गर्दै विकसित हुन्छन्, तथापि उनी ती चरणहरू (Stages) को विवरण जान्न र बताउन सफल भएनन् । भ्रुणविद्याको इतिहासबाट के थाहा हुन्छ भने बीसौं शताब्दी आइपुग्दासम्म पनि मानव भ्रुणको विकास-चरणहरू र त्यसको वर्गीकरण (Classification) का बारेमा वैज्ञानिकहरूलाई धेरै मात्र थाहा थियो । तसर्थ कुरआनमा यस विषयका बारेमा जे भनिएको छ, त्यो चाँहि विज्ञानबाट उद्धृत गरिएको भनेर मान्न सकिदैन । यसको एउटामात्र विश्वसनीय व्याख्या हुन सक्छ र त्यो हो— यी विवरणहरू अल्लाहले स्वयं मुहम्मद (स.) लाई बताइ दिएका हुन् । मुहम्मद (स.) नितान्त अनपढ भएका हुनाले विज्ञान पढेर यी कुरा पत्ता लगाएको हुन सक्ने भनेर मान्ने प्रश्न नै उठेन ।”




**ख. कुरआनमा पर्वतहरूको विषय**


Earth नामक पुस्तक ससारका कतिपय विश्वविद्यालयहरूमा एउटा सन्दर्भग्रन्थको हैसियतले पढाइन्छ। यस पुस्तकका लेखकहरूमध्ये Frank Press एक हुन्। उनी सयुक्त राज्य अमेरिकाको Academy of Sciences का अध्यक्ष हुन्। विगतमा उनी पूर्व राष्ट्रपति जिम्मी कार्टरका वैज्ञानिक सल्लाहकार रहि सकेका छन्। उनको पुस्तकमा लेखिएको छ कि पर्वतका जराहरू (Roots) हुन्छन्। यी जराहरू जमीनमा निकै गहिरो गाडिएका हुन्छन्। यस अर्थमा पर्वतहरूको आकार चुकुल (Peg) जस्तो हुन्छ। (चित्रहरू ७, ८ र ९ हेर्नुहोस्)।



चित्र ७ : पर्वतका गहिरो जराहरू (Earth, Press & Siever, पृ स ४१३)



चित्र ८ : पर्वतका जमीनमा गाडिएका चुकुल (Peg) जस्ता जराहरू (Anatomy of the Earth Cailleux, पृ स २२०)



चित्र ९ : गहिरो जराहरूको कारणले चुकुल (Peg) जस्तो आकार लिएको पर्वतहरू देखाउने अर्को चित्र ("Earth Science" Tarbuck & Lutgens, पृ स १५८)

कुरआनमा पर्वतहरूको वर्णन निम्न शब्दमा गरिएको छ :

“के हामीले यस पृथ्वीलाई ओछ्यान र पर्वतलाई चुकुल जस्तो बनाएका हैनौ ?”  
(कुरआन ७८:६ र ७)

आधुनिक भू-विज्ञानले प्रमाणित गरेको छ कि पर्वतहरूका जराहरू भूईंमा गहिरा गाडिएका हुन्छन्। कुनै कुनै ठाउँमा यिनको गहिराई भूईंमाथिको पर्वतको उचाईभन्दा कैयौं गुना बढी हुन्छ। यसकारण पर्वतहरूको यस अवस्थालाई चुकुल (Peg) भन्ने शब्दले राम्ररी चित्रण गर्छ। विज्ञानको इतिहासबाट के थाहा हुन्छ भने पर्वतका गहिरा जराहरू पनि हुन्छन् भन्ने परिकल्पना उन्नाईसौं शताब्दीको अन्त्यतिर मात्रै मान्यता प्राप्त गरेको हो<sup>१०</sup>।

पृथ्वीको सतहको धरातललाई स्थिर राख्नमा पनि पर्वतहरूको ठूलो भूमिका छ<sup>११</sup>। यसले पृथ्वीको कम्पनलाई नियन्त्रणमा राख्छ। अल्लाहले कुरआनमा भनेका छन्:

“र उनले पर्वतहरूलाई भूईंमा दृढताकासाथ गाडिदिएका छन् ताकि यो तिमीहरूसँगै नहल्लियोस्।” (कुरआन, १६:१५)

आधुनिक सिद्धान्त अनुसार पर्वतहरूले पृथ्वीलाई स्थिर राख्ने काम गर्छ। पृथ्वीलाई स्थिरता प्रदान गर्ने पर्वतहरूको यो भूमिका सन् १९६० पछि मात्रै Plate Tectonics को सिद्धान्तको आधारमा राम्ररी बुझ्न थालिएको हो<sup>१२</sup>।

के मुहम्मद (स.) को युगमा पर्वतहरूको वास्तविक आकार प्रकारका यी तथ्यहरू जान्न भौतिक रूपमा सम्भव थियो ? के त्यसबेला कसैले कल्पना गर्न सक्थ्यो कि पृथ्वीमाथि ठिङ्ग उभिएका विशाल पर्वतहरूको भूईंमुनि पनि जरा हुन सक्छन् ? आधुनिक भू-विज्ञानले यस विषयमा कुरआनको सत्यता प्रमाणित गरिदिएको छ।

### ग. ब्रह्माण्ड-सृष्टिको विषयमा कुरआनको भनाई

विश्व व्युत्पत्तिको आधुनिक विज्ञानले अवधारणा तथा अवलोकनद्वारा प्रष्ट पारेको छ कि एकताका यो सम्पूर्ण ब्रह्माण्ड एउटा धुवाँको बादल (अर्थात् एउटा अति धमिलो, घना र तातो ग्याँस) बाहेक केहि थिएन<sup>१३</sup>। यो अवधारणा आधुनिक Cosmology का सिद्धान्तहरूमध्ये को एक हो। वैज्ञानिकहरू अहिले त्यस धुवाँको अवशेषबाट बनेको नक्षत्रहरूको अवलोकन गर्न सक्छन् (चित्रहरू १० र ११ हेर्नुहोस्)।

अहिले राती आकाशमा चम्किने ताराहरू पनि कुनै बेला यो ब्रह्माण्डजस्तै त्यही धुवाँका अंश थिए। अल्लाहले कुरआनमा भनेका छन् :

“अनि उनी आकाशतिर फर्किए जुनबेला यो धुवाँ थियो.....।” (कुरआन, ४१:११)

यो पृथ्वी र माथिल्लो आकाश (सुर्य, चन्द्र, ताराहरू, ग्रहहरू, आकाशगङ्गा आदि) त्यही धुवाँबाट बनेको हुनाले यो निष्कर्ष निकाल्न सकिन्छ कि पृथ्वी र आकाश एकताका जोडिएका थिए । पछि त्यही धुवाँबाट बन्दै एकअर्काबाट अलगिए ।



**चित्र १० :** ब्रह्माण्ड बनाउने धुवाँको अवशेषबाट बन्दै गरेको एउटा नक्षत्र (Nebula) ("The Space Atlas," Heather & Henbest, पृ.स.५०)



**चित्र ११ :** Lagon Nebula, लगभग ६० प्रकाश वर्षको व्यास भएको ग्यास र धुलोको बादल । ("Horizons, Exploring the Universe," Seeds, Plate 9)

अल्लाहले कुरआनमा भनेका छन् :

“के अविश्वासीहरूलाई थाहा छैन कि आकाश र पृथ्वी एकअर्कासंग जोडिएका थिए अनि हामीले तिनलाई अलग्यायौं ।” (कुरआन)

प्रो. Alfred Kroner विश्वका एकजना ख्यातिप्राप्त भू-वैज्ञानिक हुन् । मेन्ज विश्वविद्यालय जर्मनीमा भू-विज्ञानका प्रोफेसर, उनी भन्छन्, “मुहम्मद (स.) को युग र वासस्थानलाई विचार गर्दाखेरि मेरो विचारमा यो प्रायः असम्भव छ कि उनलाई ब्रह्माण्डको साक्षात् उत्पत्ति जस्ता विषयहरूको बारेमा थाहा थियो किनभने यो कुरा वैज्ञानिकहरूले अत्याधुनिक उपकरणहरूको माध्यमबाट हालै मात्र पत्ता लगाउन सकेका हुन्<sup>१५</sup> ।” उनी फेरि भन्छन्, “जसलाई आजभन्दा १४०० वर्षअघि आणविक भौतिक विज्ञानको बारेमा केहि थाहा थिएन त्यस व्यक्तिले पृथ्वी र आकाशको साक्षात् उत्पत्ति जस्ता विषयका बारेमा आफ्नै ज्ञानको आधारमा जान्न सकेका होलान् भन्ने कुरो म मान्न सक्तिन<sup>१६</sup> ।”

REARRANGED & PDF COMPILED BY TABREJ AALAM


घ. कुरआनमा मस्तिष्क (Cerebrum) को उल्लेख

कुरआनमा एकजना दुष्ट अविश्वासी (जसले मुहम्मद (स.) लाई काबामा नमाज पढ्नबाट रोकेको थियो) को बारेमा अल्लाहले भनेका छन् :

“उसलाई सावधान गरिदेऊ, ऊ आफ्नो (दुष्कर्मबाट) रोकिएन भने हामी उसलाई

नासिया (टाउकोको सामुन्नेको भाग) बाट समात्ने छौं । भुठा र पापी नासिया बाट ।”  
(कुरआन, ९६:१५-१६)

कुरआनले टाउकोको सामुन्नेको भागलाई भुठा र पापी भनेर किन भनेको होला ? त्यस व्यक्तिलाई नै भुठा र पापी किन भनेन ? टाउकोको सामुन्नेको भाग र भुठ-पापमा के सम्बन्ध छ ?



टाउकोभित्र गिदीको अगाडिपट्टिको भागमा हेर्ने हो भने मस्तिष्क (Cerebrum) को Prefrontal Area भेटिन्छ (चित्र १२ हेर्नुहोस्) ।

**चित्र १२ :** मस्तिष्कको देब्रे अर्धांशका कार्य-कारी क्षेत्रहरू (Functional Areas) ("Essentials of Anatomy & Physiology" Seeley & Others पृ २१०)


मस्तिष्कको यस अशको कामका बारेमा स्वास्थ्य-विज्ञानले के भन्छ ? Essentials of Anatomy & Physiology भन्ने पुस्तकमा यस अशको बारेमा लेखिएको छ, "चालका सम्बन्धमा पूर्व-योजना बनाउने, प्रेरणा प्रदान गर्ने तथा शुरूआत गर्ने काम मस्तिष्कको सामुन्नेको अश (Frontal Lobes) को अगाडिपट्टिको भागले गर्दछ जसलाई Prefrontal Area भनिन्छ।" पुस्तकमा अगाडि भनिएको छ, "प्रेरणा प्रदान गर्ने भएको हुनाले मस्तिष्कको यो भाग आक्रमण गर्ने प्रवृत्तिको केन्द्र पनि मान्न सकिन्छ।"

तसर्थ सत्कर्म र दुष्कर्मको योजना बनाउने तथा सो कामको शुरूआत गर्ने दायित्व मस्तिष्कको यसै भागको हो र भुठो बोल्ने कि साँचो भन्ने प्रेरणा पनि मस्तिष्कको यसै अशबाट पाइन्छ । त्यसैले कुनै व्यक्ति भुठो बोल्छ र पाप गर्छ भने उसको मस्तिष्कको उपरोक्त भागलाई भुठा र पापी भनेर वर्णन गर्न उचित नै देखिन्छ जसरी कुरआनमा भनिएको छ,..... भुठा र पापी नासिया ।

प्रो Keith Moore का अनुसार मस्तिष्कको Prefrontal Area को उपरोक्त कार्य वैज्ञानिकहरूले हालै मात्र (गत ६० वर्ष भित्रमा) पत्ता लगाउन सकेका हुन्।

**ड. कुरआनमा सागर र नदीहरूमाथि टिप्पणी**

आधुनिक विज्ञानले के पत्ता लगाएको छ भने दुई सागरहरूको सगमस्थलमा तिनीहरूको बीचमा एउटा सीमारेखा हुन्छ। यस सीमारेखाले ती दुई सागरहरूलाई छुट्याउने काम गर्छ। फलतः तिनीहरूका आ-आफ्नै तापमान, नुनिलोपना तथा घनत्व हुन्छन्<sup>१६</sup>। जस्तै भूमध्य सागरको पानी अट्लान्टिक महासागरको पानीभन्दा न्यानो, नूनिलो र कम घनत्वपूर्ण हुन्छ। जिब्राल्टरको सिल माथिबाट अट्लान्टिक महासागरमा पसेपछि भूमध्य सागरको पानी सयौं किलोमिटरसम्म लगभग १००० मीटरको गहिराईमा बग्छ। यसको न्यानो, नुनिलो र कम घनत्वपूर्ण पानी, माथि र मुनिबाट बग्ने अट्लान्टिक महासागरको पानीदेखि मानौं एउटा नदेखिने विभाजकद्वारा छुट्याइएको होस्<sup>१७</sup>। (चित्र १३ हेर्नुहोस्)।



**चित्र १३ :** जिब्राल्टरको सिलमाथिबाट भूमध्यसागरको पानीको अट्लान्टिक महासागरमा प्रवेश। तापमान सेन्टिग्रेडमा। ("Marine Geology," Kuenen, पृ. ४३)

विशाल तरङ्गहरू, कडा धाराहरू र ज्वारभाटाहरू समेतले यस नदेखिने विभाजकलाई भत्काई ती दुई पानीहरूलाई मिसाउन सक्नेनन्।

कुरआनमा भनिएको छ कि सगमस्थलमा दुई सागरहरूको बीचमा एउटा सीमारेखा छ जसलाई ती सागरहरूले अतिक्रमण गर्दैनन्। अल्लाहका शब्दहरू हुन् :

“उनले दुई सागरहरूलाई एकअर्कासंग भेट्न स्वतन्त्र गरिदिएका छन्। तिनीहरूको बीचमा एउटा सीमारेखा छ। उनीहरूले अतिक्रमण गर्दैनन्।” (कुरआन, ५५ : १९-२०)


तर ताजा र नुनिलो पानीको बीचको विभाजकको बारेमा वर्णन गर्दाखेरि कुरआनले सीमारेखाका साथ-साथै एउटा अलग्याउने पर्खालको उल्लेख पनि गर्दछ। अल्लाह भन्छन्, “बगिरहेका पानीका दुई समुदाय, एउटा गुलियो र पेययोग्य, अर्को नूनिलो

र टर्रो, लाई स्वतन्त्र गरिदिने उनी नै हुन् । र उनले तिनीहरूको बीचमा एउटा सीमारेखा र अलग्याउने पर्खाल बनाई दिएका छन् ।” (कुरआन, २५:५३)

प्रश्न उठछ कि ताजा र नूनिलो पानीको विभाजनको चर्चा गर्दाखेरि त कुरआनले पर्खालको कुरा गयो तर दुई सागरहरूको विभाजनको चर्चा गर्दा यसको कुरो किन गरेन ?

आधुनिक विज्ञानबाट थाहा भएको छ कि मुहान (Estuary) मा जहाँ नदीको ताजा पानी समुद्रको नूनिलो पानीमा गएर मिसिन्छ, परिस्थिति दुई सागरहरूको संगम स्थलको परिस्थिति भन्दा भिन्नै हुन्छ<sup>३५</sup> । Estuary मा ताजा र नूनिलो पानीलाई एउटा विभाजन-क्षेत्र, Pycnocline Zone ले अलग्याएको हुन्छ । यस Pycnocline Zone को पानीको नूनिलोपना ताजा पानी र नूनिलो पानीको नूनिलोपनाभन्दा फरक हुन्छ<sup>३६</sup> । (चित्र १४ हेर्नुहोस् )

यी जानकारीहरू तापमान, नूनिलोपना, घनत्व, अक्सिजनको घुलनशिलता आदि नाप्ने अति उन्नत उपकरणहरूको माध्यमद्वारा हालै मात्र प्राप्त भएका हुन् ।



**चित्र १४ :** मुहान (Estuary) को नूनिलोपना देखाउने रेखीय चित्रण । यसमा ताजा पानी र नूनिलो पानी बीचको विभाजन-क्षेत्र (Zone of Separation) देखाइएको छ । ("Introductory Oceanography, Thrumann, पृ ३०१)


दुई समुद्रहरूको संगमस्थलमा तिनका पानीहरूको बीचको भिन्नता मानव आँखाले देख्न सक्तैन । हाम्रो आँखाले त्यस सम्मिश्रणलाई समान नै देख्छ । त्यस्तै मानव आँखाले मुहान (Estuary) को पानीको तीन क्षेत्रहरूमा विभाजन- ताजा पानी, नूनिलो पानी र विभाजन-क्षेत्र (Zone of Separation) को पानी पनि देख्न सक्तैन ।

**च.** कुरआनमा गहिरा समुद्र र आन्तरिक तरङ्गहरूको वर्णन

अल्लाहले कुरआनमा भनेका छन् :

“...(अविश्वासीहरूको अवस्था) गहिरो समुद्रमा भएको अन्धकार जस्तै छ । त्यो


तरंगहरूले छोपिएको छ जसमाथि (अरू) तरङ्गहरू छन्, जसमाथि बादलहरू छन् । एकमाथि अर्को अन्धकार । (यहाँसम्म कि) आफ्नै हात पनि देख्न सक्तैनन् ।” (कुरआन, २४:४०)



यस श्लोकमा गहिरा सागर र समुद्रहरूमा भएको अन्धकारको चर्चा गरिएको छ, जहाँ कि आफ्नै हात देख्न पनि गाह्रो हुन्छ । समुद्र र सागरहरूमा करीब २०० मीटरको गहिराईमुनि अन्धकार शुरू हुन्छ । यहाँ पुगे पछि प्रकाश प्रायः शुन्य हुन जान्छ<sup>३३</sup> । (चित्र १५ हेर्नुहोस्) ।

**चित्र १५ :** समुद्रको सतहबाट करीब ३-३० प्रतिशत सूर्य-प्रकाश परावर्तित हुन्छ । पहिलो २०० मीटरसम्म नीलो बाहेक प्राय सातवटै रङ्गहरू, एक पछि अर्को सोसिएर बिलिन हुँदै जान्छन् । ("Ocean," Elder & Pernetta, पृ. २७)

१००० मीटरको गहिराईमा पुगे पछि प्रकाश पटकै हुँदैन । पनडुब्बी र विशेष उपकरणको सहायता बिना ४० मीटर भन्दा तल डुबुल्की लगाउन सकिदैन । २०० मीटर गहिराईको अन्धकारमा विशेष उपकरणहरूको सहयोगबिना मानिस बाँच्न सक्तैन । यी आधुनिक प्रविधिको सहायताले गहिरो समुद्रमा डुबुल्की लगाउन हालैमात्र सफल भएपछि वैज्ञानिकहरूले यस अन्धकारको विषयमा जानकारी पाउन सकेका हुन् । यिनै खोजका आधारमा उपरोक्त श्लोकमा “..... गहिरो समुद्रमा ....त्यो तरङ्गहरूले छोपिएको छ, जसमाथि (अरू) तरङ्गहरू छन् जसमाथि बादलहरू छन्” भन्ने शब्दावलीको अर्थ बुझ्न पनि सजिलो भएको छ । अर्थात् समुद्र र सागरको पानी तरङ्गहरूले छोपिएको छ । यी तरंगहरूमाथि तरंगहरूको अर्को तह रहेको छ । तरंगहरूको यो दोस्रो तह भनेको हाम्रो आँखाले देख्ने पानीको सतहमाथिका तरङ्गहरू हुन् किनभने उपरोक्त श्लोकमा यस दोस्रो तह माथि बादलहरू भएको भनिएको छ । तर तरंगहरूको पहिलो तह भनेर केलाई भन्न खोजिएको होला ?



वैज्ञानिकहरूले हालसालै खोज गरेका छन् कि सागरहरूमा आन्तरिक तरङ्गहरू (Internal Waves) हुन्छन्। यी आन्तरिक तरङ्गहरू भिन्न घनत्वहरू भएका तहहरूको बीचमा हुन्छन्<sup>३५</sup>। (चित्र १६ हेर्नुहोस्)।

**चित्र १६ :** दुई भिन्न घनत्वहरू भएका पानीका तहहरू बीचका आन्तरिक तरङ्गहरू। तल्लो तह माथिल्लो तहभन्दा सघन छ।

आन्तरिक तरङ्गहरूले समुद्र र महासागरहरूको गहिराईमा पानीहरूलाई छोपेका हुन्छन् किनभने गहिराईमा भएको पानीको घनत्व माथिल्लो पानीको भन्दा बढी हुन्छ। आन्तरिक तरङ्गहरू सतहमाथिका तरङ्गहरू जस्तै हुन्छन्। यी तरङ्गहरू मानव आँखाले देख्न सक्दैन तर कुनै ठाउँको तापमान अथवा नूनिलोपनामा आउने परिवर्तनहरूको अध्ययनबाट तिनको उपस्थिति पत्ता लगाउन सकिन्छ<sup>३६</sup>।

### छ. कुरआनमा बादलहरूको चर्चा


बादलहरूका विभिन्न प्रकारहरूको अध्ययनबाट वैज्ञानिकहरूले के पत्ता लगाएका छन् भने वर्षा ल्याउने बादलहरू एउटा निश्चित प्रक्रियाबाट बनेर विभिन्न किसिमका रूप धारण गर्छन्।

वर्षा ल्याउने एक थरिको बादल, Cumulonimbus बादल हो। वायुविज्ञानविद्हरूले Cumulonimbus बादलहरू कसरी बन्छन् र कसरी वर्षा, असिना र वज्रपात गराउँछन् भन्ने कुराहरूको सविस्तार अध्ययन गरेका छन्। यस अध्ययनको आधारमा के पत्ता लागेको छ भने बादलले निम्नलिखित क्रमिक प्रक्रियाहरूबाट वर्षा गराउँछ :

#### (१) बादलहरूलाई वायुले धकेलेर पठाउँछ :

वायुले Cumulus बादलका स-साना टुक्राहरूलाई धकेलेर पठाएपछि यी टुक्राहरू एक ठाउँमा गएर जम्मा हुन थाल्छन्। यहाँ उनीहरूले Cumulonimbus बादल बनाउँछन्। (चित्रहरू १७ र १८ हेर्नुहोस्)।






**चित्र १७ :** भू-उपग्रहद्वारा खिचिएको यस चित्रमा बादलहरू जमाव-क्षेत्रहरू B, C, D तिर गतिमान देखिन्छन्। तीरको चिन्हले यस गतिको दिशा देखाउँछ। ("The Use of Satellite Pictures in Weather Analysis and Forecasting: Anderson & Others, पृ ११८)



**चित्र १८ :** Cumulus बादलका स-साना टुक्राहरू जमाव-क्षेत्रतिर गतिमान जहाँ (क्षितिजतिर) पुगेर विशाल Cumulonimbus बादल बनेको देख्न सकिन्छ। ("Clouds & Storms," Ludlam, Plate 7.4)

(२) संयोग :


Cumulonimbus बादलका टुक्राहरू एकअर्कासंग जोडिएर विशाल बादल बनाउँछन्<sup>३६</sup>। (चित्र १८ र १९ हेर्नुहोस्)।



चित्र १९ : (A) Cumulus बादलका स-साना टुक्राहरू (B) जोडिएर बनेको ठूलो बादल। पानीका थोपाहरू बिन्दु (.) द्वारा दर्शाइएका छन्। ("The Atmosphere," Amthes & Others, पृ २६९)

(३) थाक जम्मा हुनु (Stacking) :

स-साना बादलहरू एकअर्कासँग जोडिँदा बनेको ठूलो बादलभित्र माथि उक्लने वायुधाराहरू (Updrafts) बढ्न थाल्छन्। केन्द्रमा भएको वायुधारा छेउको वायुधारा भन्दा प्रबल हुन्छ किनभने केन्द्रको वायुधारा चिसिनबाट जोगिएको हुन्छ। यस प्रकार यी वायुधाराहरूले बादलको उँचाई बढाउँछन्। फलस्वरूप बादलको एउटा अग्लो थाक जम्मा हुन जान्छ। (चित्रहरू १९ (ख) २० र २१ हेर्नुहोस्)। उँचाई बढ्दै जाँदा बादल वायुमण्डलको बढी चिसो भागतिर पुग्दछ, जहाँ पानीका थोपाहरू बन्छन् र क्रमशः ठूलो हुँदै जान्छन्। जब यी थोपा निकै ठूलो भइसकछन् वायुधाराको यिनलाई थाम्न सक्तैनन् र अन्ततः यी वर्षाको रूपमा पृथ्वीमाथि झर्न थाल्छन्<sup>१०</sup>।



चित्र २० : एउटा Cumulonimbus बादल। ("Weather and Climate," Bodin पृ १२३)।

अल्लाहले कुरआनमा भनेका छन् : “के तिमीहरूले देखेका छैनौं कि अल्लाहले कसरी बादलहरूलाई मन्दसाथ गतिमान गराउँछन् अनि तिनीहरूलाई एकअर्कासँग जोड्छन् अनि तिनीहरूको एक थाक बनाउँछन् अनि तिमीहरूले त्यसबाट वर्षा निस्किएको देख्छौं ....।” (कुरआन : २४:४३)

वायु विज्ञानविदहरूले बादल बन्ने प्रक्रिया, त्यसको बनावट र कार्यका यी विवरणहरू हवाई जहाज, उपग्रह र कम्प्युटर आदि जस्ता यन्त्रहरूको सहायताले वायु-

दिशाको अध्ययन, आर्द्रता र त्यसमा आउने परिवर्तनहरूको माप र वायुमण्डलीय चाप र त्यसमा हुने परिवर्तनहरूको मापनद्वारा हालै मात्र पत्ता लगाउन सकेका हुन् ।

कुरआनको उपरोक्त श्लोकमा बादलहरू र वर्षाको वर्णनपछि असिना र बज्रपातको चर्चा गरिएको छ : “..... र उनी आकाशमा पर्वतहरू (बादलहरू) बाट असिना पठाउँछन् र इच्छानुसार जो सुकैलाई यसले हिकार्उँछन् र ईच्छानुसार जोसुकैदेखि यसलाई (पर) लैजान्छन् । यसको बज्रपातको चहकिलो प्रकाशले आँखालाई प्रायः अन्धो बनाइदिन्छ ।” (कुरआन : २४:४३)


वायुविज्ञानविदहरूका अनुसार असिना वर्षाउने यी Cumulonimbus बादलहरू



पर्वतहरू जस्तै करीब २५००० देखि ३०००० फीटसम्मको उचाईमा पुग्छन्<sup>३५</sup> जसरी कुरआनमा भनिएको छ, “.... र उनी आकाशमा पर्वतहरू (बादलहरू) बाट असिना पठाउँछन्... ।” (चित्र २१ हेर्नुहोस् ॥

चित्र २१: Cumulonimbus बादलको अर्को चित्र  
("A Colour Guide to Clouds," Scorer & Wexler, पृ २२) ।

यस श्लोकबाट एउटा प्रश्न उठ्न सक्छ । असिनाको ससर्गमा यसको बज्रपात भनेर किन भनिएको हो ? के यसको अर्थ यो हो कि बज्रपात हुनुको मुख्य कारक असिना हो ? यस विषयमा Meteorology Today भन्ने पुस्तकमा के भनिएको छ हेरौ । यसमा भनिएको छ कि बादलको अति शीतल भागबाट असिना फरिसकेपछि बादलहरू विद्युतीय हुन जान्छन् । तरलका थोपाहरू असिनाको सम्पर्कमा आएपछि जमन थाल्छन् र यसबाट ताप (Latent Heat) निस्कन्छ । यस तापले असिनाको सतहलाई वरिपरिको बरफका टुक्राहरू भन्दा न्यानो बनाइराख्छ । बरफका टुक्राहरू असिनाको सम्पर्कमा आउँदा एउटा महत्वपूर्ण प्रक्रिया शुरू हुन्छ : Electron हरू चिसो पदार्थबाट न्यानो पदार्थ तिर बग्न थाल्छन् जसले असिनामा Negative Charge उत्पन्न गराउँछ । अर्कोतिर बरफका टुक्राहरूमा Positive Charge उत्पन्न हुन्छ । Positive Charge बोकेका यी बरफका टुक्राहरू माथि उक्लने वायुधारा (Updraft) द्वारा बादलको माथिल्लो भागमा पुऱ्याइन्छन् । अर्कोतिर, Negative Charge बोकेको असिना बादलको तल्लो भागतिर ओर्लिएर त्यसलाई पनि Negative बनाइदिन्छ । यी Negative Charge नै पछि भूईँतिर बज्रपातको रूपमा फर्छन्<sup>३६</sup> । (चित्र २२ हेर्नुहोस्) ।



चित्र २२ : Negative Charge भूइतिर बज्रपातको रूपमा भन्दै ।

यसबाट यो सारश निस्कन्छ कि बज्रपातको उत्पत्तिमा असिनाको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

बज्रपातको सम्बन्धमा यी खोजहरू हालै मात्र गरिएका हुन् । ई.स. १६०० सम्म वायु विज्ञानको विषयमा अरिस्टोटलका विचारहरू नै सर्वमान्य थिए । उनले भनेका थिए कि वायुमण्डलमा दुई थरिका बाफहरू छन् आर्द्र र शुष्क । मेघगर्जन भनेको शुष्क बाफको बादलसग ठक्कर खाँदा निस्कने आवाज हो । र त्यसबाट निस्कने प्रकाश

भनेको शुष्क बाफ जलेर बनेको फिनो आगो हो<sup>३०</sup> । १४०० वर्षअघि कुरआनको अवतरण युगमा वायुविज्ञान विषयमा यस्तै किसिमका विचारहरू मान्य थिए ।

ज. कुरआनमा उल्लेखित चमत्कारहरूका बारेमा वैज्ञानिकहरूको टिप्पणी :

कुरआनमा उल्लेखित वैज्ञानिक चमत्कारहरूका बारेमा केहि वैज्ञानिकहरूको टिप्पणी तल दिईदैछ । यी टिप्पणीहरू "THIS IS THE TRUTH" भन्ने भिडियो टेपबाट लिइएका हुन् । यस टेपमा वैज्ञानिकहरूलाई यी टिप्पणी गरिरहेको साक्षात देख्न र सुन्न सकिन्छ । यो टेप पृ. ५०-५१ मा उल्लेखित सस्थाहरूमार्फत प्राप्त गर्न सकिन्छ ।

(१) डा. T.V.N Persaud क्यानडाको मानिटोवा विश्वविद्यालयमा शरीर विज्ञान (Anatomy) विभागका विभागीय प्रमुख तथा बालरोग र शिशु स्वास्थ्यका प्रोफेसर हुन् । आफ्नो क्षेत्रमा उनको ठूलो ख्याति छ । उनी २५ वटा पुस्तकहरूका लेखक अथवा सम्पादक हुन् । उनका १८१ वटा वैज्ञानिक लेखहरू प्रकाशित भइसकेका छन् । क्यानडामा शरीर विज्ञानको क्षेत्रमा दिइने सर्वप्रतिष्ठित पुरस्कार Association of Anatomists को J.C.B. Grant Award १९९१ मा उनलाई नै प्रदान गरिएको थियो । उनले कुरआनका वैज्ञानिक चमत्कारहरूमाथि शोधकार्य पनि गरेका छन् । यस सम्बन्धमा प्रश्न गरिँदा उनको उत्तर थियो :

मलाई लाग्छ मुहम्मद (स.) एकजना साधारण व्यक्ति थिए । उनी पढ्न लेख्न जान्दैनथे । हामी आजभन्दा १४०० वर्ष अघिको कुरो गर्दैछौं । एकजना अनपढ व्यक्तिले विद्वत्तापूर्ण घोषणाहरू गरेको र वक्तव्यहरू दिएको पाउँछौं र वैज्ञानिक प्रकृतिका यी उद्गारहरू विस्मयकारी ढगले शुद्ध र सटीक छन् । यो एउटा

सयोग मात्र कसरी होला म बुझ्न सक्तैन । यति धेरै यथार्थता र शुद्धता केवल सयोगको प्रतिफल कदापि हुन सक्तैन । मेरो के विश्वास छ भने यो पक्कै पनि ईश्वरीय प्रेरणा अथवा प्रदर्शन हुनु पर्छ, जसद्वार मुहम्मद (स.) यी वक्तव्यहरू दिन सफल भए ।

डा. Persaud ले कुरआनका केहि श्लोकहरू तथा मुहम्मद (स.) का केहि उक्तिहरूको उल्लेख अपना केहि पुस्तकहरूमा पनि गर्नुभएको छ । उनले यी श्लोकहरू र उक्तिहरूको चर्चा कतिपय सेमिनारहरूमा पनि गरेका छन् ।

- (२) डा. Joe Leigh Simpson संयुक्त राज्य अमेरिकाको Baylor College of Medicine, Houston, Texas मा Obstetrics & Gynecology (स्त्री रोग र प्रसव विद्या) विभागका अध्यक्ष हुन् । उनी अमेरिकाकै University of Tennessee को Obstetrics & Gynecology विभागको अध्यक्ष र प्रोफेसर पनि रहिसकेका छन् । अहिले उनी American Fertility Society का अध्यक्ष हुन् । १९९२ को Association of Obstetrics & Gynecology Public Recognition Award का साथै अन्य कतिपय पुरस्कारहरू पनि उनलाई प्राप्त भएको छ । डा. Simpson ले मुहम्मद (स.) का निम्न दुई उक्तिहरूको अध्ययन गरे :

“..... तिमीहरू प्रत्येकको सरचनाका अवयवहरू तिम्रो आमाको कोखमा चालीसौ दिन भित्रमा एकत्रित गरिन्छन् ”<sup>३६</sup>.....”

“..... बयालिस रात बितिसकेको ध्रुणमाथि अल्लाहले एउटा फरिश्ता पठाउँछन् जसले उसको स्वरूप निर्धारण गर्छ र उसमा श्रवण, दृष्टि, छाला, मांशपेशि र हाडको रचना गर्छ । अनि उसले प्रश्न गर्छ, हे प्रभु ! यो पुरुष हो कि स्त्री ? र तिम्रो प्रभुले आफ्नो इच्छानुसार निर्णय गर्छन् ”<sup>३७</sup>.....”

डा. Simpson ले यी दुई उक्तिहरूको विस्तृत अध्ययन गरेपछि टिप्पणी गरे कि प्रथम चालीस दिन ध्रुण विकास प्रक्रियाको एउटा स्पष्टसग छुट्याउन सकिने चरण हो । मुहम्मद (स.) का यी उक्तिहरूको अकाट्य शुद्धता र निश्चयताबाट डा. Simpson निकै प्रभावित भए । एउटा कन्फ्रेन्समा उनले निम्नलिखित विचार व्यक्त गरे :

“उपरोक्त दुई हदीसहरूबाट हामीलाई ध्रुणको प्रथम चालीस दिनको विकासका प्रमुख घटनाक्रमको एउटा निश्चित समय तालिका प्राप्त हुन सक्छ । यी हदीसहरूमा निहित ज्ञान तत्कालीन उपलब्ध वैज्ञानिक सूचनाको आधारमा प्राप्त भएको हुन सक्तैन । मलाई लाग्छ विज्ञान र धर्ममा कुनै विरोधाभास छैन ।

बरू धर्मले कतिपय परम्परागत वैज्ञानिक विचारहरूमा नयाँ सोच र दर्शनद्वारा विज्ञानको मार्गदर्शन पनि गर्न सक्छ।

कुरआनमा व्यक्त उद्गारहरूको विज्ञानद्वारा पुष्टि भएवाट के पनि प्रष्ट भएको छ भने कुरआनमा भएको ज्ञान पक्कै पनि ईश्वरद्वारा प्राप्त भएको हुनुपर्छ।”

- (३) डा. E. Marshall Johnson संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियाको Thomas Jefferson University मा Anatomy & Developmental Biology विभागको प्रोफेसर तथा सभापति र सोही विश्वविद्यालयको Daniel Baugh Institute का निर्देशक हुनु हुन्छ। उनका २०० भन्दा बढी प्रकाशनहरू छन्। उनी एकताका Tetralogy Society का अध्यक्ष थिए। १९८१ मा सउदी अरबको दम्माममा आयोजित सातौं मेडिकल कन्फ्रेन्समा आफ्नो शोधपत्र प्रस्तुत गर्दै डा. Johnson ले भने :

“साराशमा कुरआनले वाह्य स्वरूपको विकासबारे मात्र हैन भ्रूणको भित्रपट्टि भइराखेको विकास प्रक्रियाबारे पनि जानकारी दिन्छ र यी जानकारीहरू आजको विज्ञानले सत्य भनेर प्रमाणित गरिराखेको छ। ..... एकजना वैज्ञानिकको हैसियतले म केवल ती कुराहरू बारे विचार व्यक्त गर्न सक्छु जुन कुराहरू किटानका साथ देख्न सक्छु। तर यदि म त्यसबेला (१४०० वर्ष अघि) भएको भए मुहम्मद (स.) ले जे कुराहरू भने ती कुराहरू पक्कै पनि भन्न सकिदथे। मुहम्मद (स.) ले यी जानकारीहरू कुनै विशेष श्रोतबाट पाईराखेको हुनु पर्ने तथ्य नकार्ने कुनै प्रमाण नभएकोले उनको भनाईमा ईश्वरीय दखल थियो भन्ने कुरा निस्संकोच स्वीकार्न सकिन्छ।”

- (४) डा. William W. Hay संयुक्त राज्य अमेरिकाको कोलोराडो विश्वविद्यालयमा Oceanography को प्रोफेसर र एकजना बहु परिचित Marine Scientist हुन्। हालै मात्र प्रकाशमा आएका सामुद्रिक तथ्यहरूको कुरआनमा भएको उल्लेखको सम्बन्धमा उनको भनाई छ :

“यी जानकारीहरू कुरआनमा छन् भन्ने कुरा साह्रै चाखलाग्दो हो। यी तथ्यहरू कुरआनमा कहाँबाट आए भन्ने कुरो जान्न मसँग कुनै साधन छैन। मलाई लाग्छ यो पक्कै पनि ईश्वरीय हुनु पर्दछ।”

- (५) डा. Gerald C. Goeringer संयुक्त राज्य अमेरिकाको वाशिंगटन डि.सि. मा जर्जटाउन विश्वविद्यालयको School of Medicine को Cell Biology विभागमा Medical Embryology को प्रोफेसर र संयोजक हुन्। रियादमा भएको आठौं सउदी मेडिकल कन्फ्रेन्समा आफ्नो शोधपत्र प्रस्तुत गर्दै डा. Goeringer ले भने:

“कुरआनका थोरै श्लोकहरू मै ध्रुण (Embryo) निर्माणदेखि अग्रप्रत्यगको सरचनाका प्रक्रिया तथा चरणहरूका बारेमा बहुव्यापक विवरण दिइएको छ। मानव विकासको यस्तो परिपूर्ण र स्पष्ट अभिलेख जस्तै वर्गीकरण, शब्दवाली र विवरण यसभन्दा अघि भएको भेटिदैन। यी मध्येका अधिकांश जानकारीहरूको उल्लेख शताब्दियौं पछिको वैज्ञानिक साहित्यमा मात्रै पाउन सकिन्छ।”

(६) प्रो. Yusudi Kusan जापानको Tokyo Observatory का निरीक्षक हुन्। उनको भनाई छ : “कुरआनमा खगोलविद्या सम्बन्धि यथार्थ तथ्यहरू भएको देखेर म निकै प्रभावित भएको छु। आधुनिक खगोलशास्त्रीहरू ब्रह्माण्डको एउटा अति सानो अंशको मात्र अध्ययन गरिराखेका छन्। किनभने टेलिस्कोपको माध्यमबाट आकाशका केहि भागहरू मात्र देख्न सकिन्छ, सम्पूर्ण ब्रह्माण्ड देख्न सकिदैन। कुरआनको अध्ययनबाट यस विषयमा अनुत्तरित प्रश्नहरूको जवाफ खोजेर ब्रह्माण्डको अनुसन्धानमा म राम्रो भविष्य देख्दछु।”

(७) डा. Tejatat Tejasen थाइलैण्डको Chiangmai University को Department of Anatomy का वर्तमान सभापति एवम् Faculty of Medicine का भूतपूर्व Dean हुन्। सउदी अरबको रियादमा आयोजित आठौं सउदी मेडिकल कन्फ्रेन्समा उनले घोषणा गरे :

“कुरआनको अध्ययन तथा यस कन्फ्रेन्समा पाएको जानकारीबाट मलाई पूर्ण विश्वास भइसकेको छ कि कुरआनमा जे जति कुराहरू आजभन्दा १४०० वर्ष अघि भनिएका छन् ती सबै पूर्णतया सत्य छन्। यो कुरा आज वैज्ञानिक तथ्यद्वारा प्रमाणित गर्न सकिन्छ। मुहम्मद (स.) अनपढ भएका हुनाले उनी पक्कै पनि विधाताका सन्देशवाहक हुनुपर्छ जसबाट यी जानकारीहरू उनलाई प्राप्त हुन्थ्यो र उनी जनसमक्ष ती जानकारीहरू राख्थे र जुन आज कुरआनको रूपमा हाम्रो सामु रहेको छ। यो विधाता पक्कै पनि ईश्वर अर्थात अल्लाह हुनुपर्छ।”

पवित्र कुरआनमा वैज्ञानिक चमत्कारका यी उदाहरणहरू र यस ऊपर वैज्ञानिकहरूको टिप्पणी पढीसकेपछि हामी आफैलाई केहि प्रश्नहरू सोधौ :

- हालैका वैज्ञानिक अन्वेषणहरू र आजभन्दा १४०० वर्ष अघि अवतरित भएको कुरआनमा यस्तो सामन्जस्यता र एकरूपता के केवल एउटा संयोग हुन सक्छ ?
- के यो कुरआन मुहम्मद (स.) अथवा अरु नै कुनै व्यक्तिद्वारा (आपनै ज्ञानको आधारमा) लेखिएको हुन सक्ने सम्भावना छ ?

यी प्रश्नहरूको एउटै उत्तर छ र त्यो हो "होइन, यो कदापि सम्भव छैन र कुरआन पक्कै पनि अल्लाह (ईश्वर) कै शब्दहरू हुनु पर्छ जुन उनले एउटा माध्यमद्वारा अवतरित गरेका हुन्।"


## (२) कुरआनको चुनौति

अल्लाहले कुरआनमा भनेका छन् :

"र यदि तिमीहरूलाई हामीले हाम्रो भक्त (मुहम्मद (स.)) को माध्यमबाट पठाएको (पुस्तक) मा शक लाग्छ भने यसको जस्तो एउटै अध्याय बनाएर देखाऊ र अल्लाहका अतिरिक्त तिम्रा सबै सहयोगीहरूलाई पनि बोलाएर ल्याऊ यदि तिमीहरू सत्यवादी है भने ! र यदि तिमीहरू यस्तो गर्न सक्तैनौं, र कदापि सक्तैनौं, भने (नर्कको) आगोको भय गर जसको ईन्धन मानिसहरू र ढुङ्गाहरू हुनेछन्। यो अविश्वासीहरूको लागि तयार पारिएको हो। र (हे मुहम्मद (स.)) ! विश्वासी र सत्कर्मीहरूलाई सु-संवाद सुनाइदेऊ कि उनीहरूका लागि बगैँचाहरू (स्वर्ग) छन् जसमा नदीहरू बग्छन् .....।"

(कुरआन, २, २३-२५)

१४०० वर्ष अघि कुरआनको अवतरण भएदेखि आजसम्म कसैले पनि कुरआनको जस्तो सुन्दरता, वाककटुता, वैभव, बुद्धिमत्तापूर्ण विधि निर्माण, सत्य सूचना, सटीक भविष्यवाणी आदि जस्ता गुणहरू भएको एउटै अध्याय पनि रचना गर्न सकेको छैन। विचारणीय छ कि कुरआनको सबभन्दा सानो अध्यायमा केवल १० वटा शब्दहरू छन् र पनि आजसम्म कसैले कुरआनको यस चुनौतिलाई स्वीकार गर्न सकेको छैन। मुहम्मद (स.) का शत्रु केहि अरब अविश्वासीहरूले उनी अल्लाहका पैगम्बर होइनन् भन्ने कुरो प्रमाणित गर्न यो चुनौति स्वीकार्ने प्रयास गरे तर सफल भएनन्। कुरआन उनीहरूकै भाषा र बोली (Dialect) मा भएता पनि, र मुहम्मद (स.) को समयमा अरबहरू अति वाककटुता र सुन्दर कविताहरू लेख्न सिपालु हुँदाहुँदै पनि, यो कामचाहिँ कसैले गर्न सकेन।



चित्र २३ : कुरआनको सबभन्दा सानो (१०८ औं) अध्याय जसमा १० वटा शब्दहरू छन्।



### (३) मुहम्मद (स.) को आगमन सम्बन्धी बाईबलको भविष्यवाणी:

बाईबलमा मुहम्मद (स.) को आगमनको बारेमा उल्लेख गरिएको छ। बाईबलमा विश्वास गर्ने ईसाई धर्मावलम्बीहरूको लागि इस्लामको सत्यताको यो एउटा प्रमाण हो।

बाईबलको Deuteronomy 18 मा हजरत मूसा (अ.) (Mose) भन्दछन् कि ईश्वरले उनलाई भने: "म उनीहरूको लागि उनीहरू मध्येबाट तिमीजस्तो एउटा दूत खडा गर्ने छु, म उसको मुखमा आफ्नो बोली राखिदिनेछु र ऊ मैले आदेश गरेको प्रत्येक कुरो तिनीहरूलाई बताउने छ। यदि कसैले त्यस दूतले भनेका मेरा शब्दहरू सुनेनन् (मानेनन्) भने म स्वयं त्यस व्यक्तिसँग यसको बारेमा हिसाब लिनेछु।" (Deuteronomy १८:१८-१९)

यी श्लोकहरूमा आगन्तुक दूतका बारेमा जुन भविष्यवाणी गरिएको छ तिनका निम्नलिखित तीन लक्षणहरू हुनुपर्छ भन्ने निष्कर्ष माथि उल्लेखित बाईबलको अशबाट निकाल्न सकिन्छ -

- १) उनी हजरत मूसा (अ.) (Moses) जस्तै हुनुपर्छ।
- २) उनी इस्राइलीहरूको भाई अर्थात् इस्माईलको वंशजबाट हुनेछन्।
- ३) ईश्वर आफ्ना शब्दहरू त्यस दूतको मुखमा हाल्नेछन् र उनी ईश्वरका आदेशहरूको प्रचार गर्नेछन्।

यी तीन लक्षणहरूको सविस्तार व्याख्या गरौ -

- १) हजरत मूसा (अ.) र हजरत मुहम्मद (स.) का बीच जति समानता अन्य कुनै दुई ईशदूतहरू माफ़ भेट्न सकिदैन। यी दुवैलाई एउटा विस्तृत र सम्पूर्ण जीवन विधान दिएर पठाइयो। दुवैले शत्रुहरूको सामना गर्दै चमत्कारिक रूपमा सफलताहरू प्राप्त गरे। दुवै नै ईशदूत तथा राज्य सञ्चालकका रूपमा स्वीकार गरिए। शत्रुहरूको षडयन्त्र तथा हत्याप्रयासबाट बच्न दुवैले आ-आफ्नो देश छाड्नुपरेको थियो। हजरत मूसा (अ.) को जीवनीसँग हजरत ईसा (अ.) (Christ) को तुलना गर्ने हो भने माथि उल्लेखित समानताहरू भेटिदैनन्। यी दुईमा थप निम्न भिन्नताहरू पनि छन् - सामान्य जन्म, पारिवारिक जीवन तथा प्राकृतिक मृत्यु। हजरत ईसा (अ.) मा यी तीनै कुरा थिएनन्। जबकि हजरत मूसा (अ.) तथा हजरत मुहम्मद (स.) को जीवनमा हामी यी तथ्यहरू भएको पाउँछौं। अफ़ हजरत ईसा (अ.) का अनुयायीहरू उनलाई ईश्वरका दूत नभई ईश्वरका सन्तानको रूपमा चिन्छन् जबकि हजरत मूसा (अ.) र हजरत मुहम्मद (स.) आफ्ना अनुयायी माफ़ ईशदूतका रूपमा परिचित छन्। तसर्थ उपर्युक्त बाईबलको भविष्यवाणी हजरत मुहम्मद (स.) को बारेमा गरिएको

मान्नुपर्छ न कि हजरत ईसा (अ.) को बारेमा किनभने हजरत मूसा (अ.) र हजरत मुहम्मद (स.)मा हजरत ईसा (अ.) भन्दा बढी समानताहरू छन्। अर्को तथ्य पनि मनन गरौ। John को Gospel मा वर्णित छ कि यहूदीहरू तीन भविष्यवाणीहरू पूरा हुने प्रतीक्षामा थिए : १) ईसा (अ.) को आगमन, २) **Elijah** को आगमन तथा ३) The Prophet (ईशदूत) को आगमन। Baptist John लाई सोधिएका तीन प्रश्नहरूबाट उक्त कुराको पुष्टि हुन्छ। जेरूसलमका यहूदीहरूद्वारा पठाइएका पूजारीहरूले John लाई सोधे तिमी को हो ? उनले स्पष्टसंग स्वीकारे "म Christ होइन" उनीहरूले उनलाई सोधे "उसो भए तिमी को हो ?" के तिमी Elijah हो ?" उनले भने "होइन"। फेरि उनीहरूले सोधे "के तिमी त्यो ईशदूत (The Prophet) हो त ?" उनले उत्तर दिए "होइन"। (John 1:19-21) बाइबलको गहिरिएर अध्ययन गर्दा John 1:21 मा वर्णित The Prophet भन्ने शब्द Deuteronomy 18:15 र 18:18 को माथि उल्लेखित भविष्यवाणीसित जोडिएका छन् भन्ने कुरा स्पष्ट हुन जान्छ। यसबाट यो निष्कर्ष निकाल्न सकिन्छ कि Deuteronomy 18:18 मा उल्लेखित Prophet यशू (ईसा अ.) होइनन्।

#### ४) इसाईलीहरूको भाईहरू मध्येबाट:

इब्राहीम (अ.) का दुई पुत्रहरू थिए- इस्माईल (अ.) र इस्हाक (अ.) (Genesis)। इस्माईल (अ.) अरबहरूका तथा इस्हाक (अ.) यहूदीहरूका राष्ट्रपिता बन्न पुगे। माथि उल्लेखित ईशदूत (The Prophet) यहूदीहरूमध्येबाट नभइ तिनका भाईहरूमध्येबाट अर्थात् इस्माईलका सन्तानबाट हुने उल्लेख गरिएको छ। मुहम्मद (स.) जो इस्माईलका सन्तति थिए नै ती दूत (The Prophet) हुन् भन्ने कुरोमा कुनै सन्देह छैन।

पुनश्च: Isaiah 42:1-13 मा ईश्वरका दासको उल्लेख गरिएको छ जो उनीद्वारा "छानिएको" र उनको "दूत" हो र जो एउटा विधान लिएर आउने छ। "विश्वमा शान्ति स्थापित नभएसम्म ऊ निरुत्साहित र आफ्नो कामदेखि विमुख हुनेछैन। उसको विधानमा महाद्वीपहरूले आफ्नो आशा केन्द्रित गर्नेछन्।" (Isaiah 42:4)

एघारौं श्लोकले ती प्रतीक्षित दूत (the messenger) लाई केदारका सन्ततिहरूसित जोडेको छ। केदार को हुन् त ? Genesis को २५:१३ श्लोक अनुसार केदार इस्माईल (अ.) का द्वितीय पुत्र थिए। र इस्माईल हजरत मोहम्मद (स.) का पुर्खा हुन्।

#### ५) ईश्वर आफ्ना वचनहरू त्यो दूतको मुखमा हाल्नेछन्।

ईशावाणी (पवित्र कुरआन) वास्तवमै मुहम्मद (स.) को मुखमा हालिएको थियो। ईश्वरले फरिस्ता जिब्रईल (अ.) लाई पठाएर मुहम्मद (स.) लाई आफ्नो वाणी हु-बहु

सिकाउन लगाए र सुनीसकेपछि मुहम्मद (स.)ले आफना साथीहरूद्वारा ती शब्दहरू लिपीबद्ध गराए । यसर्थ ती शब्दहरू मुहम्मद (स.) का आफनै होइनन् । ती उनका आफना विचारहरूद्वारा सिर्जित होइनन् बरू जिब्राईल (अ.) फरिस्ताद्वारा उनको मुखमा राखिएका हुन् । मुहम्मद (स.) को जीवन मै उनको निगरानीमा ती शब्दहरू उनका साथीहरूद्वारा स्मरण गरिनुको साथ-साथै लिपीबद्ध पनि गरियो ।

स्मरण रहोस् Deuteronomy को भविष्यवाणीमा ईश्वरले भनेका छन् - “यदि कुनै व्यक्तिले मेरो दूतका शब्दहरू, जुन मैले नै बोलेको हुँ, मानेन भने म आफै उसँग त्यसको हिसाब लिनेछु ।” (Deuteronomy 18:19) ।

तसर्थ बाईबलमा आस्था राख्ने प्रत्येक व्यक्तिले ईशदूतले भनेका कुराहरूमा विश्वास गर्ने पर्ने देखिन्छ र त्यो ईशदूत भनेको हजरत मुहम्मद (स.) हुन् ।

(बाईबलमा मुहम्मद स. का बारेमा थप जानकारीका लागि  
www.islam-guide.com/mib हेर्नुहोस् ।)

(बाईबलका श्लोकहरू The New International Version बाट लिइएका हुन् ।)

#### (६) कुरआनका भविष्यवाणीहरू जुन कालान्तरमा सत्य प्रमाणित भए

कुरआनका भविष्यवाणीहरू सत्य भएको एउटा प्रमाण रोमनहरूको पर्सियनहरूमाथि विजय हो । पैगम्बर मुहम्मद (स.) को समयमा रोमनहरूलाई पर्सियनहरूले युद्धमा पराजित गरेका थिए । कुरआनले भविष्यवाणी गर्‍यो कि रोमनहरूले तीनदेखि नौ वर्षभित्रै पर्सियनहरूलाई पुनः पराजित गर्नेछन् । नभन्दै त्यही भयो । अल्लाहले कुरआनमा भने :

“निकटवर्ती इलाकामा रोमनहरू पराजित भएका छन् र उनीहरू (यस) पराजय पश्चात, तीनदेखि नौ वर्षभित्रै विजयी हुनेछन् ।” (कुरआन, ३० :२-४)

इतिहासले यी युद्धहरूका बारेमा के भन्छ त ? History of the Byzantine State भन्ने पुस्तकमा लेखिएको छ कि सन् ६१३ मा रोमन सेना Antion भन्ने स्थानमा नराम्रोसग पराजित भएको थियो जसको फलस्वरूप पर्सियनहरू चारैतिरबाट द्रुतगतिले अगाडि बढे<sup>३३</sup> । यस्तो परिस्थितिमा रोमनहरूले पर्सियनहरूलाई फेरि पराजित गर्न सक्लान् भनेर कल्पना पनि गर्न सकिदैन थियो । तर कुरआनले घोषणा गर्‍यो कि रोमनहरू तीनदेखि नौ वर्षभित्रमै पुनः विजयी हुनेछन् ।

सन् ६२२ मा, रोमनहरूको उपर्युक्त पराजयको नौ वर्षपछि यी दुई सेनाहरू (रोमन र पर्सियन) बीच आर्मिनियामा पुनः भिडन्त भयो । परिणाम भयो रोमनहरूको निर्णायक विजय । सन् ६१३ को पराजयपछि रोमनहरूको यो प्रथम विजय थियो<sup>३४</sup> ।

कुरआनमा अल्लाहले जे घोषणा गरेका थिए अक्षरशः त्यही भयो । यसका अतिरिक्त पनि कुरआनका कतिपय श्लोकहरू एवं मुहम्मद (स.) का कतिपय भनाईहरू यस्ता छन् जसमा गरिएका भविष्यवाणीहरू कालान्तरमा सत्य प्रमाणित भएर आए ।

### (७) मुहम्मद (स.) द्वारा प्रदर्शित चमत्कारहरू

अल्लाहको आज्ञाले मुहम्मद (स.) ले धेरै चमत्कारहरूको प्रदर्शन गरे । यी चमत्कारहरूका साक्षी धेरै व्यक्तिहरू थिए । उदाहरणस्वरूप :

- मक्काका अविश्वासीहरूले चमत्कार देखाउने माग गरेपछि मुहम्मद (स.) ले चन्द्र दुई टुक्रा भएको देखाइदिए<sup>३५</sup> ।
- अर्को चमत्कार थियो पैगम्बर मुहम्मद (स.) को औलाबाट पानीको प्रवाह जबकि उनका साथीहरू तिर्खाएको बेला भाँडोमा अलिकति मात्र पानी थियो । साथीहरूले आएर गुनासो पोखे, "भाँडोमा भएको धेरै पानीले वजू गर्न (नमाज पढ्नुअघि हात मुख धुने क्रिया) र खान कति पनि पुग्दैन ।" पैगम्बर मुहम्मद (स.) ले आफ्नो हात त्यस भाँडोमा हाले । उनको औलाहरूको माथबाट पानी हुँदै बग्न थाल्यो । यो पानी उनीहरूले खाए पनि र यसले वजू पनि गरे । त्यहाँ साथीहरूको सख्या १५०० थियो<sup>३६</sup> ।

यसका अतिरिक्त पनि मुहम्मद (स.) द्वारा प्रदर्शित थुप्रै चमत्कारहरू छन् ।

### (८) मुहम्मद (स.) को सरल जीवन

सन्देशको दायित्व पाउनुभन्दा अघि र पछिको मुहम्मद (स.) को जीवनको तुलना गर्दा यो कुरा प्रष्ट भएर आउँछ कि उनी वास्तवमै अल्लाहका पैगम्बर सन्देशको थिए । उनी नक्कली पैगम्बर थिए र तात्विक लाभ, महानता, मान-सम्मान र शक्ति आर्जन गर्नको लागि सन्देशको नाटक गरेका थिए भन्ने धारणा पूर्णतया निराधार र कपोलकल्पित प्रमाणित भएर जान्छ ।

सन्देशको दायित्व पाउनुभन्दा अघि मुहम्मद (स.) को सामु कुनै आर्थिक कठिनाई थिएन । सफल र सम्मानित व्यापारी भएका हुनाले आमदानी प्रशस्तै थियो । सन्देशको दायित्व पाएपछि र यसै दायित्वको कारणले उनी आर्थिक रूपले विपन्न हुन थाले । यसलाई अफ स्पष्ट पार्न उनको जीवनमाथि गरिएका निम्न टिप्पणीहरूको विश्लेषण गरौं :

- मुहम्मद (स.) की पत्नी आईशा (र.) भन्छिन्, "हे मेरा भतिज ! मुहम्मद (स.) को घरमा दुई-दुई दिनसम्म चूल्हो जल्दैनथियो (खाना पाक्दैनथियो) ।" उनको भतिजले साधे, "उसो भए तपाईंहरू के गरी बाँच्नु हुन्थ्यो ?" उनले उत्तर

दिईन्, "खजूर र पानी खाएर । यसका अतिरिक्त मुहम्मद (स.) का केहि सहयोगीहरू आ-आपनो ऊँटको दूध कहिलेकाहिँ हाम्रो घरमा पठाई दिने गर्दथे<sup>३०</sup> ।"

- मुहम्मद (स.) का एकजना मित्र, सहल बिन साद, भन्छन्, "सन्देष्टाको दायित्व पाएपछि मृत्युसम्म मुहम्मद (स.) ले राम्रो पिठोको रोटी कहिले खान पाउनु भएन<sup>३१</sup> ।"
- मुहम्मद (स.) की पत्नी आईशा (र.) भन्छन्, "मुहम्मद (स.) को सुत्ने ओछ्यान छालाको हुन्थ्यो जसभित्र खजूरको रेशा भरिएको हुन्थ्यो<sup>३२</sup> ।"
- अम्र बिन अल-हारिस, मुहम्मद (स.) का एकजना सहयोगी भन्नु हुन्छ कि "मृत्युको बेला मुहम्मद (स.) को धन-सम्पत्ति केहि थिएन । थियो त खाली एउटा सवारीको सेतो घोडा, लडाईका केहि हतियारहरू र जमीनको एउटा सानो टुक्रा जुन कि दान गरिदिसकेका थिए<sup>३३</sup> ।"

पैगम्बर मुहम्मद (स.) ले सारा जीवन यस्तै कठिन अवस्थामा बिताए जबकि इस्लामी हुकुमी उनकै अधीनमा थियो, मृत्यु अगावै प्रायः सम्पूर्ण अरब उपद्वीप इस्लामको झण्डामुनि आइसकेको थियो र मुस्लिमहरू चारैतिर विजयको पताका फहराइसकेका थिए ।

के यो कुरा सम्भव छ कि मुहम्मद (स.) ले सन्देष्टाको दावी मानसम्मान, धनसम्पत्ति र शक्तिका लागि गरेका होऊन् ? मानसम्मान र शक्तिको इच्छा भनेको मीठो चोखो खाने कुरा, दामी लुगाफाटा, विशाल महलहरू, रङ्गबिरङ्गी रक्षक सैनिकहरू र निर्विवाद शासनाधिकारसँग सम्बन्धित हुन्छ । के यी मध्ये कुनै पनि कुराको चाहना मुहम्मद (स.) को जीवनमा भएको पाइन्छ ? तल दिइएको उनको जीवनको केही भाकीहरूबाट यस प्रश्नको उत्तर पाउन सकिन्छ :

एउटा पैगम्बर, शिक्षक, राज्य परिचालक र न्यायधिश आदिको दायित्व पालन गरेर पनि मुहम्मद (स.) आफ्नो बाख्रीको दूध आफै दुहुन्थे<sup>३४</sup> अपना लुगा फाटाहरूको मर्मत आफै गर्दथे<sup>३५</sup> घरका कामकाजमा सघाँउथे<sup>३६</sup> र गरीब व्यक्तिहरू बिरामी पर्दा उनीहरूको खोजखबर लिन आफै जान्थे<sup>३७</sup> । उनले एक पटक आफ्ना साथीहरूलाई खाल्टो खन्ने बेलामा माटो र बालुवा ओसारेर पनि मद्दत गरेका हुन्<sup>३८</sup> । उनको जीवन सरलता र नम्रताको चमत्कारी नमुना थियो ।

मुहम्मद (स.) का अनुयायीहरू उनलाई निकै माया गर्दथे, उनको सम्मान गर्दथे र उनीमाथि गजबको आस्था र विश्वास राख्दथे । तर मुहम्मद (स.) जहिले पनि के कुरामा जोड दिन्थे भने "इबादत" (भक्ति) अल्लाहको मात्र हुनु पर्दछ नकि स्वयम् उनको । मुहम्मद (स.) का एकजना साथी अनस (र.) भन्छन्, "हामी मुहम्मद (स.) लाई

जतिको अरू कसैलाई माया र सम्मान गर्दैनथ्यो, तै पनि मुहम्मद (स.) को (हाम्रो सभामा) आगमन हुँदा हामी उनको लागि कहिलै पनि उभिदैनथ्यो किनभने मुहम्मद (स.) लाई त्यस्तो सम्मान-प्रदर्शनबाट घृणा थियो जस्तो अन्य व्यक्तिहरूले आफ्ना ठूला बडाको सम्मानमा उभिएर गर्ने गर्दथे<sup>१६</sup> ।”

मुहम्मद (स.) र उनका साथीहरूमाथि भयङ्कर अत्याचार, भिषण यातना र असहनिय यन्त्रणा चलिराखेको बेला जबकि इस्लामको सफलताको कुनै लक्षण थिएन, मुहम्मद (स.) लाई एउटा चाखलाग्दो प्रस्ताव गरियो । अधर्महरूका नेता र दूत, उतबाले आएर मुहम्मद (स.) लाई भने, “..... यदि तिमीलाई सम्पत्ति चाहिन्छ भने भने, हामी यति धन जम्मा गरेर तिमीलाई दिन्छौं कि तिमी अरबको सबभन्दा धनी व्यक्ति भइहाल्ने छौ । यदि तिमी हाम्रो नेता बन्न चाहन्छौ भने हामी सबै तिमी नेतृत्व मान्न तयार छौ र तिमी सहमति बिना कुनै निर्णय हुने वाला छैन । हैन, यदि तिमीलाई राजत्व चाहिन्छ भने हामी सबै तिमीलाई आफ्नो राजा मान्न पनि तयार छौ .....।” यी सबको बदलामा मुहम्मद (स.) सँग एउटै माग गरिएको थियो – “तिमी मानिसहरूलाई इस्लामतिर निम्त्याउने र अल्लाहका अतिरिक्त अरू कसैको भक्ति र पूजा नगर्ने भन्ने तिमी आह्वान छाडिदेऊ ।”

सासारिक लाभको लागि काम गर्ने ब्यक्तिको लागि यो प्रस्ताव लोभलाग्दो थिएन ? यो प्रस्ताव पाउँदा के मुहम्मद (स.) दोधारमा पर्न गए ? के उनले यसभन्दा पनि राम्रो प्रस्ताव पाउनको लागि आइन्दा वार्ताको सम्भावना खुल्ला राख्दै मोलतोलको नीति अपनाए ? उनको जबाफ हेर्नुहोस्— “अल्लाहको नामबाट जो कृपाशील र दयालु छन् ।” त्यसपछि उनले उतबालाई कुरआनको एकचालीसौ अध्यायको एकदेखि अठ्चालीससम्मका श्लोकहरू पढेर सुनाए<sup>१७</sup> । ती मध्ये केहि श्लोकहरूको अर्थ यो हो: “अति कृपाशील र दयालु (अल्लाह) का तर्फबाट अबतरित एउटा किताब जसमा श्लोकहरूको सविस्तार व्याख्या गरिएको छ; एउटा कुरआन जुन अरबी (भाषा) मा छ; बुद्धिमान व्यक्तिहरूको लागि; सुसंवाद र चेतावनी दिने; तैपनि आधिकांश व्यक्तिहरू फर्केर जान्छन् ताकि सुन्न नपरोस् ।” (कुरआन, ४१: २-४)

अर्को अवसरमा आफ्नो काकाको यस अनुरोधको प्रतिक्रियामा कि तिमी मानिसहरूलाई इस्लामतिर डाक्ने काम बन्द गरिदेऊ, मुहम्मद (स.) को उत्तर निर्णायक र सुस्पष्ट थियो : “अल्लाहको सौगन्ध छ काका ! म यस (मानिसहरूलाई इस्लामतिर डाक्ने) कामदेखि कहिले विमुख हुने छैन चाहे तिनीहरूले मेरो एक हातमा सूर्य र अर्को हातमा चन्द्र नै ल्याएर किन नराखिदेऊन् । अल्लाहले यस काममा पूर्ण सफलता नदिएसम्म म यो काम जारी राख्ने छु चाहे यस काममा मेरो नाश नै किन नहोस्<sup>१८</sup> ।”

मुहम्मद (स.) र उनका अनुयायीहरूले १३ वर्षसम्म भयङ्कर यातना मात्र सहनु परेन, बरू अविश्वासीहरूले कैयौं पटक उनलाई मार्ने षडयन्त्र समेत गरे। एकचोटी एउटा अति गद्दौ हुइले हानेर टाउको फुटाइदिने प्रयत्न भयो<sup>१९</sup>। अर्को पटक खानामा विष दिएर मार्ने उद्योग गरियो<sup>२०</sup>।

के यी लक्षणहरू शक्तिको भोको र स्वार्थी व्यक्तिका हुन सक्छन् ? आपना शत्रुहरूमाथि पूर्ण विजय प्राप्त गरिसकेपछि पनि यस्तो कष्टपूर्ण र बलिदानयुक्त जीवनको औचित्य के हुन सक्छ ? सम्पूर्ण विजय प्राप्तपछिको गौरवमय क्षणमा पनि अति नम्र भएर व्यक्त गरिएको उनको उद्गार "यो विजय अल्लाहको सहायताले प्राप्त भएको हो, मेरो कुशलताले हैन" को व्याख्या कसरी गर्ने ?

### (९) इस्लामको आश्चर्यजनक विस्तार

यस अध्यायको अन्तमा इस्लामको सत्यताको एउटा महत्वपूर्ण प्रमाण औल्याउन उचित नै होला। यो एउटा सर्वविदित तथ्य हो कि अमेरिकामा सबभन्दा तीब्र गतिले फैलिरहेको धर्म इस्लाम हो। यस प्रक्रियाका सम्बन्धमा केहि टिप्पणीहरू विचारणीय छन्-

- "इस्लाम अमेरिकामा सबभन्दा तीब्रगतिले फैलिराखेको धर्म हो। यो धर्म हाम्रा थुप्रै मानिसहरूको लागि मार्गदर्शक र आस्था-स्तम्भ प्रमाणित भएको छ.....।" ("Hillary Rodham Clinton", Los Angeles Times)<sup>२१</sup>
- "मुसलमानहरू ससारको सबभन्दा तीब्र गतिले बढिराखेको समूह हो.....।" (The Population Reference Bureau, USA Today)<sup>२२</sup>
- "इस्लाम मुलुकको सबभन्दा तीब्रगतिले बढिराखेको धर्म हो।" ("Geraldine Baum," Newsday)<sup>२३</sup>
- "इस्लाम संयुक्त राज्य अमेरिकाको सबभन्दा तीब्रगतिले बढिराखेको धर्म हो।" ("Ari L Goldman," New York Times)<sup>२४</sup>

यस प्रक्रियाले के दर्शाउँदछ भने इस्लाम वास्तवमै अल्लाहद्वारा अवतरित साँचो धर्म हो। यत्तिका व्यक्तिहरू राम्ररी विचार र चिन्तन नगरिकनै इस्लामलाई अङ्गीकार गरे होलान् भन्ने कुरा सोच्नु युक्तिसगत देखिदैन। यी अमेरिकीहरू भिन्दाभिन्दै वर्ग, जाति तथा पेशाहरूसग सम्बन्धित छन्। यिनीहरूमध्ये वैज्ञानिक, प्रोफेसर, दार्शनिक तथा पत्रकारहरू रहेका छन्।

यस अध्यायमा उल्लेखित तथ्यहरू कुरआनलाई अल्लाहको वाणी, मुहम्मद (स.) लाई अल्लाहको सच्चा पैगम्बर र इस्लामलाई अल्लाहको सच्चा धर्म भनेर प्रमाणित गर्ने अनेकौं प्रमाणहरूमध्येका केहि बुदाँहरूमात्र हुन्।

## सन्दर्भ सामग्रीहरू

१. दुई कोष्ठ“.....” को बीचमा जे लेखिएको छ त्यो कुरआनको अर्थको अनुवाद मात्र हो, कुरआन नै चाँही होईन किनभने कुरआन त अरबी भाषामा छ।
२. "The Deveolving Human," Moore and Persaud, 5th ed., पृ.सं. ८
- ३ र ४ "Human Development as Described in the Quran and Sunnah," Moore and Others, पृ.सं. ३६ र पृ.सं. ३८
- ५ र ६ The Deveolving Human, Moore and Persand, 5th ed., पृ.सं. ६५ र पृ.सं. ८
- ७ "This is the Truth" (भिडियो टेप)। यो टेप पृष्ठ ४५-४६ मा उल्लेखित सस्थाहरूबाट प्राप्त गर्न सकिन्छ।
८. "Earth," Press and Siever, पृ.सं. ४३५ र "Eearth Science," Tarbuck and Lutgens, पृ.सं. १५७
- ९-१२ "The Geological Concept of Mountains in the Quran", EL-Naggar, पृ.सं. ५, ४४-५५
- १३ "The First Three Minutes, a Modern View of the Origin of the Universe", Weinberg पृ.सं. ९४-१०५
- १४ र १५ "This is the Truth" (भिडियो टेप)
- १६ र १७ "Essentials of Anatomy & Physiology", Seeley and Others, पृ.सं. २११ तथा "The Human Nervous System", Noback and Others पृ.सं. ४१०-४११, २११
१८. "The Scientific Miracles in the Front of the Head", Moore & Others पृ.सं. ४१
- १९ र २० "Principles of Oceanography", Davis पृ.सं. ९२-९३
- २१ र २२ "Oceanography", Gross पृ.सं. २४२, २४४ र "Introductory Oceonography", Thruman पृ.सं. ३००-३०३
२३. "Oceans", Elder and Pernetar, पृ.सं. २७
- २४ र २५ "Oceonography", Gross, पृ.सं. २०५
- २६ र २७ "The Atmosphere" Anthes & Others पृ. २६८-२६९, र Elements of Meteorology Miller & Thompson, पृ. १४१-१४२
२८. "Elements of Meteorology, "Miller & Thompson, पृ.सं. १४१
२९. "Meterology Today," Ahrens, पृ. ४३७



३०. "The Works of Aristotle" Translated into English : Meteorologica, Vol. 3, Ross & Others पृ ३६९a-३६९b
३१. "सही मुस्लिम" नामक हदीस को पुस्तकबाट उद्धृत हदीस नं. २६४३। हदीस धनेको पैगम्बर मुहम्मद (स.) का प्रमाणित उक्ति, कार्य र सहमतिहरू हुन् जुनकि अति विश्वसनीय उनका साथीहरूको माध्यमबाट प्राप्त भएका हुन्।
३२. "सही मुस्लिम" नं. २६४५
३३. "History of Byzantine State," Ostrogorsky पृ ९५
३४. ऐ. पृ १००-१०१, र "History of Persia," Sykes, Vol. 1, पृ ४८३-४८४ तथा "The New Encyclopedia Britannica Micropedia" Vol. 4, पृ १०३६
३५. "सही बुखारी" नं. ३६३७, र "सही मुस्लिम" नं. २८०२
३६. "सही बुखारी" नं. ३५७६, र "सही मुस्लिम" नं. १८५६
३७. "सही मुस्लिम" नं. २९७२, र "सही बुखारी" नं. २५६७
३८. "सही बुखारी" नं. ५४१३ र "तिर्मिजी" नं. २३६४
३९. "सही मुस्लिम" नं. २०८२, र "सही बुखारी" नं. ६४५६
४०. "सही बुखारी" नं. २७३९ र "मुसनद अहमद" नं. १७९९०
४१. "मुसनद अहमद" नं. २५६६२
- ४२र४३ "सही बुखारी" नं. ६७६, र "मुसनद अहमद" नं. २५५१७, २३७०६
४४. "मुअत्ता मालिक" नं. ५३१
४५. "सही बुखारी" नं. ३०३४, "सही मुस्लिम" नं. १८०३, "मुसनद अहमद" नं. १८०१७
४६. "मुसनद अहमद", नं. १२११७ र "तिर्मिजी" नं. २७५४
- ४७-४९ "सीरत अन-नबवीया," इब्ने हेशाम, Vol. 1, पृ. २९३-२९४, २६५-२६६, २९८-२९९
- ५० "अल-दारमी", नं. ६८, र "अबु दाऊद", नं. ४५१०
५१. "First Lady Breaks Ground With Muslims" Los Angeles Times, Home Edition, May 31 1996, पृ ३
५२. "Elsewhere in the World," USA Today, Feb. 17, 1989, पृ सं. ४ A
५३. "For Love of Allah," Newsday, Part 2, March 7, 1989, पृ सं. ४
५४. Ari L. Goldman, "Mainstream Islam Rapidly Embraced by Black Americans," New York Times, Feb. 21, 1989, पृ सं. १

## अध्याय २

### इस्लामका केहि फाईदाहरू

इस्लामबाट व्यक्ति तथा समाजलाई अनेकौ फाईदाहरू छन् । यस अध्यायमा व्यक्तिलाई हुने केहि फाईदाहरूको उल्लेख गरिएको छ ।

#### (१) अनन्त स्वर्गको प्राप्ति

अल्लाहले कुरआनमा भनेका छन् :

“हे मुहम्मद ! विश्वास गर्नेहरू र सत्कर्म गर्नेहरूलाई शुभ समाचार सुनाई देऊ । उनीहरूले बाँचा (स्वर्ग) पाउनेछन् जसमा नदीहरू बग्दछन्.....।” (कुरआन, २:२५)

अल्लाहले यो पनि भनेका छन् :

“एकअर्कासंग प्रतिस्पर्धा गर अल्लाहको क्षमादान पाउन र स्वर्गप्राप्तिको लागि जसको चौडाई पृथ्वी र आकाशको चौडाई जत्तिको छ, जुन तयार पारिएको हो अल्लाहमा र उनको पैगम्बरमा आस्था राख्नेहरूका लागि.....।” (कुरआन, ५७:२१)

पैगम्बर मुहम्मद (स.) ले भनेका छन् कि “स्वर्गको सबभन्दा निम्न श्रेणीको बासिन्दाले पनि यस संसारको (ऐश्वर्य) भन्दा दश गुणा बढी पाउने छ<sup>१</sup> । र उसले जे इच्छा गर्‍यो त्यही पाउने छ र त्यसभन्दा दश गुणा बढी पाउने छ<sup>२</sup> ।” मुहम्मद (स.) ले यो पनि भनेका छन्: “स्वर्गको एउटा पैताला बराबरको स्थान पनि यो संसार र यस भित्रका वस्तुहरू भन्दा राम्रो छ<sup>३</sup> । उनले यो पनि भनेका छन्: “स्वर्गमा यस्ता वस्तुहरू छन् जुन कुनै आँखाले देखेको छैन, कुनै कानले सुनेको छैन र कुनै मानव बुद्धिले कल्पना गर्न सकेको छैन” । उनको एउटा यस्तो उक्ति पनि छ: “यस संसारको सबभन्दा दुःखी र कष्टभोगी व्यक्तिलाई एकपटक स्वर्गमा डुबाई उसलाई सोधिनेछ, हे आदमको सन्तान तिमीले कहिल्यै कुनै दुःख पाएका छौ ? तिमीलाई कहिल्यै कुनै कष्ट भएको छ ? उसको उत्तर हुनेछ, छैन, अल्लाहको सौगन्ध मैले आजसम्म कुनै दुःख पाएको छैन, र मैले कुनै कष्टको अनुभव आजसम्म गरेको छैन<sup>४</sup> ।”

यदि तपाईंले स्वर्गमा पस्न पाउनुभयो भने तपाईंको जीवन अति आनन्दमय हुनेछ, कुनै रोग अथवा मृत्युको सामना गर्नु पर्ने छैन र जीवन अनन्त हुनेछ । अल्लाहले कुरआनमा भनेका छन् :

“र जसले विश्वास गर्छन् र सत्कर्महरू गर्छन् उनीहरूलाई हामी बाँचाहरूमा प्रवेश गराउने छौं जसमा नदीहरू बग्दछन्: त्यहाँ सधैं भरि रहनको लागि...।”  
(कुरआन, ४:५७)

## (२) नर्कको आगोदेखि मुक्ति

कुरआनमा उल्लेखित छ :

“जसले अविश्वास गरे र अविश्वास कै अवस्थामा मृत्युवरण गरे, उनीहरूमध्ये कसैको तर्फबाट मोक्ष-प्राप्तिको लागि सम्पूर्ण संसार बराबरको सुन टन्क्याइए पनि स्वीकार गरिने छैन। उनीहरूले कष्टदायी सजाय पाउने छन् र उनीहरूलाई मद्दत गर्ने कोहि हुने छैन।” (कुरआन, ३:९९)

तसर्थ स्वर्ग प्राप्त गर्ने र नर्कको आगोदेखि बच्ने एकमात्र मौका हाम्रो यही जीवन हो किनभने अविश्वासको अवस्थामा कोही मर्नो भने यस संसारमा फर्केर आउन र विश्वासी बन्न अर्को मौका उसले पाउने छैन। तसर्थ कुरआनमा अल्लाहले अविश्वासीहरूको फैसलाको दिनमा हुने दुरावस्थाको वर्णन गर्दै भनेका छन् :

“तिमीहरूले उनीहरूको अवस्था देख्न सके” जब नर्कको सामु ल्याइएपछि उनीहरू भन्नेछन् हामी संसारतिर फर्किन पाए “अनि हामी हाम्रो प्रभुका श्लोकहरू अस्वीकार गर्ने छैनौं बरु हामी विश्वासीहरू मध्ये हुनेछौं।” (कुरआन, ६:२७)

तर यो दोस्रो मौका कसैले पाउने छैन।

पैगम्बर मुहम्मद (स.) ले भनेका छन् :

“नर्कमा पुग्ने सबभन्दा सुखी व्यक्तिलाई एकपटक नर्कको आगोमा डुबाइने छ। अनि उसलाई सोधिने छ, हे आदमको सन्तान ! तिमीले कुनै सुख भोगेका छौ ? तिमीले कुनै राम्रो वस्तु देखेका छौ ? उसको उत्तर हुनेछ, अल्लाहको कसम छैन, मेरो प्रभु !”

## (३) वास्तविक आनन्द र आन्तरिक शान्ति

वास्तविक आनन्द र शान्ति यस संसारका रचयता र पालनहारका सामु नतमस्तक भएर र उनको आज्ञापालन गरेर मात्र पाउन सकिन्छ।

“साँच्चै, अल्लाहको सम्भक्ततामा मुटुहरूले आराम पाउँछन्।” (कुरआन, ९३:२८)

अर्कोतिर जो कुरआनदेखि टाढा भाग्न खोज्छ उसले यस संसारमा कष्टप्रद जीवन पाउने छ। अल्लाहले भनेका छन् :

“तर जो कोहि कुरआनदेखि टाढिन खोज्छ” उसले कष्टपूर्ण जीवन पाउने छ । फैसलाको दिनमा हामी उसलाई अन्धो उठाउनेछौं ।” (कुरआन, २०:१२४)

कोहि कोहि धन-सम्पत्ति र सासारिक ऐश-आराम पाएर पनि किन आत्महत्या गर्दा रहेछन् भन्ने कुरा यस उक्तिबाट केहि हदसम्म बुझ्न सकिन्छ । उदाहरणार्थ, Cat Stevens, (यूसुफ इस्लाम) लाई हेरौ । उनी एकताका विश्व प्रसिद्ध पप सिङ्गर थिए र एकरातको उनको आय १,५०,००० डलरसम्म हुन्थ्यो । इस्लाम धर्म ग्रहण गरेपछि त्यो आनन्द र शान्तिको अनुभव उनले गरे जुन भौतिक सफलताले अहिलेसम्म पुग्याउन सकेको थिएन ।

#### (४) पूर्वका सबै पापहरूको क्षमादान

कुनै पनि व्यक्ति जब इस्लाम धर्म ग्रहण गर्छ, ईश्वर उसको पुराना सबै पाप तथा दुष्कर्महरू क्षमा गरिदिन्छन् । अम्र नामको एकजना व्यक्तिले आएर मुहम्मद (स.) लाई भने - “मलाई तपाईंको हात दिनुहोस् ताकि म शपथ खाएर तपाईंप्रति आफ्नो वफादारिता प्रदर्शन गरूँ ।” ईशदूत (स.) ले आफ्नो दायाँ हात उनलाई दिए । अम्रले आफ्नो हात तान्यो । ईशदूतले सोध्नुभयो “अम्र ! के भयो ?” अम्रले भने “एउटा शर्त राख्न चाहन्छु ।” ईशदूतले सोधे “तिम्रो शर्त के हो ?” अम्रले उत्तर दिए “ईश्वरले मेरा सबै पापहरू क्षमा गर्नुपर्छ ।” ईशदूतले भने “तिमीले सुनेको छैनौं कि जो कोहि इस्लाम धर्म ग्रहण गर्छ अल्लाहले उसका पूर्वका सबै पापहरू मेटाइदिन्छन् ।”

ईस्लाम धर्म अङ्गालिसकेपछिका सत्कर्म तथा दुष्कार्यहरूको आधारमा त्यस व्यक्तिको मूल्याङ्कन हुनेछ । अल्लाहका रसूल हजरत मुहम्मद (स.) ले भने - “तिमीहरूका प्रभु अति दयावान छन् । यदि कुनै व्यक्तिले सत्कर्म गर्ने निश्चय गर्‍यो भने त्यो गर्न नसके पनि (सकल्य गरेकै कारणले) त्यसको पुण्य उसलाई मिल्नेछ । यदि ऊ सो सत्कर्म गर्न सफल भयो भने त्यसको दशदेखि सात सय गुणा अथवा त्यो भन्दा पनि कैयौं गुणा बढी पुण्य उसको खातामा लेखिने छ । कुनै व्यक्तिले दुष्कर्म गर्ने निश्चय गर्‍यो तर त्यो कार्य गरेन भने (दुष्कर्मबाट रोकिए वापत) एउटा पुण्य उसको खातामा लेखिनेछ । यदि सो दुष्कर्म गरि नै हाल्यो भने ऊ केवल एउटा पापको भारी हुनेछ, अथवा अल्लाहले त्यसलाई पनि मेटिदिन सक्नेछन् ।”

## सन्दर्भ सामग्रीहरू

१. "सही मुस्लिम", नं. १८६, र "सही बुखारी," नं. ६५७१
२. "सही मुस्लिम", नं. १८८ र "मुस्नद अहमद" नं. १०८३२
३. "सही बुखारी", नं. ६५६८ र "मुस्नद अहमद" नं. १३३६८
४. "सही मुस्लिम", नं. २८२५, र "मुसनद अहमद" नं. ८६०९
- ५ र ६ "सही मुस्लिम", नं. २८०७ र "मुस्नद अहमद" नं. १२६९९
७. न कुरआनमाथि विश्वास गर्छ, न यसमा दिइएका आज्ञाहरूको पालन गर्छ।
८. युसुफ इस्लामको हालको ठेगाना : 2 Digswell Street, London N7 8JX, United Kingdom.

REARRANGED & PDF COMPILED BY TABREJ AALAM

## अध्याय ३

### इस्लामसम्बन्धी सामान्य जानकारीहरू

#### (१) इस्लाम के हो ?

इस्लाम धर्म पैगम्बर मुहम्मद (स.) को माध्यमबाट पठाइएको अल्लाह (ईश्वर) का शिक्षाहरू पूर्ण रूपले स्वीकार गर्नु र तिनको आज्ञापालन गर्नु हो। इस्लामको अर्को अर्थ शान्ति पनि हुन्छ।

#### (२) इस्लामका मूलभूत आस्थाहरू

क. अल्लाह (ईश्वर) माथि आस्था

मुसलमानहरू एकमात्र, अद्वितीय, अतुलनीय, ईश्वर (अल्लाह) माथि विश्वास राख्छन् जसको न कुनै सन्तान छ न पति वा पत्नि र यस अल्लाहका अतिरिक्त भक्ति (उपासना) पाउने अधिकार अरु कसैको छैन। उनका नामहरू सर्वोत्तम र गुणहरू सम्पूर्ण र सर्वोत्कृष्ट छन्। कुरआनमा अल्लाहले आफूलाई वर्णन गर्दछन् :

“भन, ऊ अल्लाह हो, एक्लो अल्लाह जोतिर सृष्टि आफ्नो आवश्यकताको लागि फर्किन्छ। न उसको कुनै सन्तान छ न ऊ कसैको सन्तान हो र ऊ जस्तो अरु कोहि छैन।” (कुरआन, ११२:१-४)

यस ब्रह्माण्ड र ब्रह्माण्डमा जे जति छ ती सबैको रचयता र पालनकर्ता एकमात्र, सर्वसत्ताधिकारी, महान अल्लाह (ईश्वर) नै हुन्। उनी नै सब कुरोका व्यवस्थापक हुन्। उनले जे जति सृष्टि गरेका छन् ती मध्ये उनलाई कसैको आवश्यकता छैन जबकि सृष्टिको प्रत्येक इकाई आ-आफ्नो आवश्यकताको लागि उनैमाथि निर्भर छ। उनी सर्व-श्रवण, सर्व-दृष्टि र सर्व-ज्ञानका मालिक हुन्। उनको ज्ञान सर्वव्यापी छ। खुला र रहस्य, सार्वजनिक र व्यक्तिगत सबै कुरा उनलाई थाहा छ। उनको इच्छा र स्वीकृति विना यस संसारमा कुनै काम वा घटना हुँदैन। उनले जे इच्छा गर्छन त्यही हुन्छ, जे इच्छा गर्दैनन् त्यो हुँदैन र कहिल्यै हुन सक्तैन। उनको इच्छा, सृष्टिमा जे छ ती सबैको इच्छाहरूमाथि छ। सबै कुरामाथि उनको अधिकार छ र उनी जे पनि गर्न सक्छन्। उनी सबभन्दा दयालु, सबभन्दा कृपाशील सबभन्दा परोपकारी छन्। पैगम्बर मुहम्मद (स.) को भनाई छ, “ईश्वर (अल्लाह) हामीमाथि हाम्रा आमाहरू भन्दा पनि

बढी दयावान छन्<sup>१</sup> । अल्लाह अन्यायी र अत्याचारी होईनन् । उनले जे गर्छन् र जुन कुरोको आदेश दिन्छन् ती सबै बुद्धिमत्ता पूर्ण हुन्छन् । यदि कसैलाई अल्लाहसग केहि माग्नु छ भने सीधा उनैसग माग्नु पर्छ कसैको माध्यमबाट माग्नु जरूरी छैन । अल्लाह र उसको सहायता माग्नेको बीचमा केहि मध्यस्थ चाहिँदैन ।

अल्लाहले मानवरूप धारण गर्छन् भन्ने कुरा इस्लामले मान्दैन । यस्तो विश्वास गर्नु अल्लाहको निन्दा गर्नु ठहरिन्छ । अल्लाह प्रशसनीय छन्, सम्पूर्ण छन् । उनी कहिल्यै धाक्दैनन् । उनलाई निद्रा लाग्दैन, उनी कहिल्यै सुत्दैनन् ।

अरबी भाषाको "अल्लाह" भन्ने शब्दको अर्थ हो ईश्वर, एकमात्र र सत्य ईश्वर जसले सम्पूर्ण ब्रह्माण्डको सृष्टि गरे । यो शब्द जसको स्त्रीलिङ्ग पनि छैन र बहुवचन पनि, एकमात्र र साँचो ईश्वरलाई भन्दा बाहेक अरु केहि जनाउँदैन ।

कुरआनमा यो अल्लाह भन्ने शब्द २१५० भन्दा बढी पटक प्रयोग गरिएको छ ।

#### ब. फरिश्ता (दूत) हरूमाथि आस्था

मुसलमानहरू फरिश्ताहरूमाथि विश्वास गर्छन् । यो विश्वास कि यी फरिश्ताहरू सम्मानित सृष्टि हुन् । यिनीहरू एकमात्र अल्लाहको भक्ति गर्छन्, उनको आज्ञापालन गर्छन् र एकमात्र अल्लाहको आदेशानुसार काम गर्नु उनीहरूको दिनचर्या हो । यी फरिश्ताहरू मध्ये जिब्रईल (अ.) एक हुन् जसले मुहम्मद (स.) सम्म कुरआन ल्याइदिने काम गरे ।

#### ग. ईश्वरीय ग्रन्थहरूमाथि आस्था

मुसलमानहरूको विश्वास छ कि मानव जातिको मार्गदर्शनका लागि र पैगम्बर (सन्देशदाता) हरूको प्रमाणचिन्हको रूपमा ती पैगम्बर मार्फत अल्लाहले अपना पुस्तकहरू पठाए । यी पुस्तकहरूमध्ये कुरआन एक हो जुन मुहम्मद (स.) समक्ष पठाइयो । अशुद्धता र अर्थ बिगाने सभावित कुचेष्टाबाट कुरआनको रक्षा गर्ने जिम्मा अल्लाहले स्वयं लिएका छन् । अल्लाह भन्छन् : "वास्तवमा हामीले कुरआन पठाएका हौं र हामी नै यसको (अर्थ बिगाने कुचेष्टाबाट) सुरक्षा गर्नेछौं ।" (कुरआन, १५:९)

#### घ. अल्लाहका पैगम्बर (सन्देशवाहक) हरूमाथि आस्था

मुसलमानहरू अल्लाहका पैगम्बरहरूमाथि विश्वास गर्छन् । यी पैगम्बरहरू मध्ये आदम, नूह, ईब्राहीम, ईस्माईल, ईसहाक, याकूब, मूसा (Moses) र ईसा (Jesus) (उनीहरू सबैमाथि शान्ति होस्) पनि पर्दछन् । तर मानवको लागि अल्लाहको अन्तिम र निर्णायक सन्देश मुहम्मद (स.) द्वारा पठाइयो । यो अपरिवर्तनशील ईश्वरीय सन्देशको

पुनर्पुष्टिकरण पनि हो । मुसलमानहरूको विश्वास छ, कि मुहम्मद (स.) अल्लाहका अन्तिम पैगम्बर हुन् । अल्लाह भन्छन् :

“मुहम्मद (स.) तिमीहरूमध्ये कुनै पुरुषको पिता होइनन्, तर उनी अल्लाहका पैगम्बर हुन् र उनीहरू मध्येका अन्तिम.....।” (कुरआन, ३३:४०)

मुस्लिमहरू केमा पनि विश्वास गर्छन् भने पैगम्बरहरू पनि मानव नै थिए र तिनीहरूमध्ये कसैमा पनि ईश्वरको कुनै पनि ईश्वरीय गुण थिएन ।

#### ड. फैसलाको दिनमा आस्था

मुसलमानहरू फैसलाको दिनमाथि विश्वास गर्छन् । त्यस दिनमाथि जुन दिन मानिसहरूको पुनर्जन्म हुनेछ र अल्लाहले आस्था र कर्मअनुसार तिनीहरूलाई पुरस्कृत अथवा दण्डित गर्नेछन् ।

#### च. भाग्यमा आस्था

मुस्लिमहरूले भाग्यमाथि पनि विश्वास गर्छन् । यो भाग्य भनेको घटनाहरूका बारेमा ईश्वरीय पूर्व-निर्णय हो जो घटेरै छाड्नेछ । तर यसको यो अर्थ कदापि होइन कि मानिसहरूलाई इच्छा र कार्य-स्वतन्त्रता छैन । मुसलमानहरूको त यसमा दृढ आस्था छ कि मानिसहरूलाई अवश्य पनि इच्छा र कार्य-स्वतन्त्रता दिइएको छ । तसर्थ उनीहरू राम्रो र खराबमध्येबाट आफ्नोलागि जुनै पनि बाटो रोज्न स्वतन्त्र छन् र यसको सम्पूर्ण दायित्व पनि उनैको हुनेछ ।

भाग्य र ईश्वरीय पूर्व-निर्णयमाथि आस्थाको अर्थ चारवटा कुराहरूमा विश्वास गर्नु हो : (१) अल्लाहलाई सबै कुरा थाहा छ । के घटिसक्यो उनलाई थाहा छ, भविष्यमा के घट्नेवाला छ त्यो पनि उनलाई थाहा छ । (२) भूतमा घटीसकेका र भविष्यमा, फैसलाको दिनसम्ममा, के घट्नेवाला छ ती सबैको लेखा अल्लाहले तयार पारेर राखिरहेका छन् । (३) अल्लाहले जे इच्छा गर्छन् त्यही हुन्छ र उनले इच्छा नगरेको केहि हुन सक्तैन, र (४) अल्लाह नै सबै कुराका सृष्टिकर्ता हुन् ।

#### (३) के कुरआनका अतिरिक्त ज्ञानका अन्य शुद्ध स्रोतहरू छन् ?

छन् । सुन्नत (पैगम्बर मुहम्मद (स.) ले भनेका, गरेका र स्वीकृति दिएका कार्य र कुराहरू) इस्लामको ज्ञानको दोस्रो स्रोत हो । सुन्नत हदीसहरूले बनेको हो । हदीस भनेको पैगम्बर मुहम्मद (स.) का साथीहरूका ती कथनहरू हुन् जुन उनीहरूले मुहम्मद (स.) को काम, भनाई अथवा सहमति भनेर अत्यन्त विश्वसनीय तरीकाबाट रिपोर्ट गरेका हुन् । सुन्नत माथिको विश्वास इस्लामका मूल आस्थाहरू मध्येको एक हो ।



(४) पैगम्बर मुहम्मद (स.) का भनाईहरूको उदाहरण

- "इस्लाममाथि तिमीहरूको आस्था त्यतिञ्जेलसम्म पूर्ण मानिने छैन जबसम्म तिमीहरूले आफ्ना सार्थी भाईका लागि त्यही कुरो मन पराउदैनौ जुन कुरो स्वयं आफ्नो लागि मन पराउछौ ?"
- "..... सार्थीभाईतिर मुस्काएर हेर्नु पनि एउटा दान हो\* ।"
- ".... मीठो बोली बोल्नु पनि एउटा दान हो\* ।"
- "अल्लाहमाथि र फैसलाको दिनमाथि विश्वास गर्नेहरूले आफ्ना छिमेकीहरूसित सद्व्यवहार गर्नुपर्छ\* ।"
- "ईमानदार र विश्वसनीय (मुस्लिम) व्यापारी (फैसलाको दिनमा) पैगम्बरहरूसग हुनेछन्\* ।"
- "अल्लाहले तिमी मूल्याङ्कन रूप र सम्पत्ति हैन तिमी मन र कामहरू हेरेर गर्नेछन्\* ।"
- "बीर भनेको त्यो व्यक्ति हैन जसले आफ्नो प्रतिद्वन्दीलाई धाराशायी गर्छ । वास्तवमा शक्तिशाली त त्यो व्यक्ति हो जसले रीस उठेका बेला आफूमाथि नियन्त्रण राख्न सफल हुन्छ ।"
- "हिंडी राखेको बेला एकजनाले बाटोमा एउटा काँढा भएको हाँगा देख्यो । त्यसले त्यो हाँगा बाटोदेखि पर लगेर पर्याकिदियो (यात्रुहरूलाई नबिभोस् भनेर) (यसको लागि) अल्लाहले उसलाई धन्यवाद दिए र उसका पापहरू क्षमा गरिदिए ।"
- "मजदूरको ज्याला उसको पसीना सुक्नु भन्दा अगावै चुक्ता गरिदेऊ\* ।"
- "हिंडीराखेको बेला एकजनालाई साह्रो तिर्खा लाग्यो । एउटा इनारनिर पुगेर त्यसले त्यहाँबाट टन्न पानी खायो । हिंड्न लाग्दा उसले एउटा कुरुर देख्यो । तिर्खाएको त्यस कुरुरले हिलो चाटेर आफ्नो तिर्खा मेटाउने प्रयास गर्दैरहेछ । त्यस मानिसले सोच्यो- यस कुरुरलाई पनि मलाई जस्तै तिर्खा लागेको हुनु पर्छ । ऊ फेरी इनारसम्म पुगेर आफ्नो जुत्तामा पानी भरी त्यस कुरुरलाई खान दियो । यसका लागि अल्लाहले उसलाई धन्यवाद दिए र उसका पापहरू क्षमा गरिदिए । पैगम्बरलाई प्रश्न गरियो-हे अल्लाहका पैगम्बर, के जनावरहरू प्रति दया-माया देखाउँदा पनि पुण्य पाइन्छ ? उनले भने-जुनसुकै जीवित प्राणीप्रति दया-माया देखाउँदा पुण्य पाइन्छ\* ।"

(५) "फैसलाको दिन" को बारेमा कुरआन के भन्छ ?

मुस्लिमहरूको विश्वास अनुसार वर्तमान जीवन भनेको मृत्यु पछिको अर्को

जीवनको तयारीको लागि हो । वर्तमान जीवन सबैका लागि परीक्षा समान हो । यस्तो एउटा समय आउने छ जब सम्पूर्ण संसार ध्वस्त हुनेछ र यसका सब प्राणीहरू मारिनेछन् । त्यसपछि मानिसहरूले पुनर्जन्म पाउनेछन् । र तिनीहरू सबै फैसलाका लागि अल्लाहसामु ल्याइने छन् । त्यस पछिको जीवन अनन्त हुनेछ । “फैसलाको दिन” भनेको यसै दिनलाई भनिएको हो । यस दिनमा सबै मानिसहरूले आ-आपना आस्था र कर्महरूका आधारमा पुरस्कार अथवा दण्ड पाउनेछन् । मृत्युपर्यन्त जसको विश्वास यसमा थियो कि “अल्लाहका अतिरिक्त भक्तियोग्य अरू कोहि छैन र मुहम्मद (स.) अल्लाहका पैगम्बर हुन्” र जो मुस्लिम थिए त्यस दिन पुरस्कृत गरी स्वर्गमा पुऱ्याइनेछन् । अल्लाहले भनेका छन् :

“विश्वास गर्नेहरू र सत्कर्म गर्नेहरू स्वर्गका बासिन्दा हुन्, उनीहरू त्यहाँ सदा-सर्वदा रहने छन् ।” (कुरआन, २:८२)

तर जसको मृत्यु यस्तो अवस्थामा भयो कि ऊ मुसलमान थिएन र “अल्लाहका अतिरिक्त भक्तियोग्य कोहि छैन र मुहम्मद (स.) अल्लाहका पैगम्बर हुन्” भन्ने कुरामा पनि उसको आस्था थिएन त्यस व्यक्तिले सधैंका लागि स्वर्ग गुमाउँछ र उसलाई नर्कको आगोमा हुत्याइनेछ । अल्लाह भन्छन् :

“र जो सुकैले इस्लामका अतिरिक्त अन्य कुनै धर्म रोज्छ, उसको तर्फबाट यो स्वीकार गरिने छैन, र ऊ मरणोपरान्त जीवनमा घाटा सहने व्यक्तिहरूमध्ये एक हुनेछ ।”  
(कुरआन, ३:८५)

र उनले यो पनि भनेका छन् :

“जसले अविश्वास गरे र अविश्वासकै अवस्थामा मृत्यु वरण गरे उनीहरूमध्ये कसैको तर्फबाट मोक्ष प्राप्तिको लागि सम्पूर्ण संसार बराबरको सुन टक्क्याइए पनि स्वीकार गरिने छैन । उनीहरूले कष्टप्रद सजाय पाउने छन् र उनीहरूलाई मद्दत गर्ने कोही हुने छैन ।” (कुरआन, ३:९१)

अल्लाह नै हाम्रो सृष्टिकर्ता र पालनहार हुन् । यस जमीनमाथि जे-जति छ त्यो सब उनैले हाम्रोलागि बनाइदिएका हुन् । संसारमा जे-जति राम्रा, सुन्दर वस्तुहरू छन् सबै उनैको सृष्टि हो । यति हुँदाहुँदै पनि यदि कसैले उनलाई ईश्वर मान्न अस्वीकार गर्छ, उनको पैगम्बर मुहम्मद (स.) लाई ईशदूत मान्दैन र उनको धर्म इस्लामलाई ग्रहण गर्दैन भने मरणोपरान्त जीवनमा उसले सजाय पाउनु न्यायोचित नै ठहरिन्छ । वास्तवमा हाम्रो सृष्टिको मुख्य उद्देश्य नै एकलो अल्लाहको भक्ति र उनको आज्ञापालन गर्नु हो । जसरी कि पवित्र कुरआनमा उनले भनेका छन् । (५१:५६)

हाम्रो अहिलेको यो जीवन अति छोटो छ। फेसलाको दिन अविश्वासीहरूलाई लाग्नेछ कि उनीहरूको सासारिक जीवन एक दिन अथवा त्यसभन्दा पनि छोटो समय समान थियो जसरी कि अल्लाह कुरआनमा भन्छन् :

“उनी (अल्लाह) भन्ने छन् : तिमीहरू संसारमा कति वर्षसम्म बाँच्यौ ? उनीहरूको उत्तर हुनेछ, हामी एक दिन अथवा त्यसको केहि अंश बराबर बाँच्यौ ।” (कुरआन, २३: ११२-११३)

अल्लाहले अर्को ठाउँमा भनेका छन् :

“के त्यसबेला तिमीले यो सोच्यौ कि हामीले तिमीलाई खेलठट्टामा (उद्देश्यविहीन) सृष्टि गरेका थियौ र (यो सोच्यौ कि मरणोपरान्त) तिमीलाई हामीतर्फ फर्काउने छैन ? यसर्थ अल्लाह महान छन्, वास्तविक महाराजा । उनको अतिरिक्त भक्ति पाउने अधिकार अरु कसैको छैन ।” (कुरआन, २३: ११५-११६)

यस सासारिक जीवनको तुलना मरणोपरान्त जीवनसंग गर्दा मुहम्मद (स.) ले भनेका छन् : “औला सागरमा चोपेर बाहिर ल्याउँदा जति पानी आउँछ, मरणोपरान्त जीवनको तुलनामा यस संसारको मोल त्यति नै हो ”<sup>१३</sup> ।” अर्थात् सागरको तुलनामा पानीका केहि थोपाहरूको जति मूल्य हुन्छ, मरणोपरान्त जीवनको तुलनामा यस सासारिक जीवनको मूल्य त्यति नै हो ।

पूर्ण आस्था र विश्वासका साथ “ला इलाहा इल्लल्लाह मुहम्मदुर-रसुलुल्लाह” भने पछि मात्र सही अर्थमा मुसलमान होइन्छ। यस भनाईको अर्थ हो—“एक मात्र अल्लाहका अतिरिक्त भक्ति योग्य अरु कोहि छैन र मुहम्मद (स.) अल्लाहका पैगम्बर (सन्देश) हुन् ।” मुसलमानहरूले यी कुराहरूमा आस्था राख्न पनि जरूरी छ कि—

- पवित्र कुरआन अल्लाहद्वारा अवतरित उनकै शब्दहरू हुन् ।
- अल्लाहको घोषणानुसार फेसलाको दिन अवश्य आउने छ ।

### (६) कुनै व्यक्ति मुस्लिम कसरी बन्न सक्छ ?

राम्ररी अर्थ बुझेर पूर्ण आस्था र विश्वासका साथ “ला इलाहा इल्लल्लाह मुहम्मदुर-रसुलुल्लाह” भन्ने बित्तिकै कुनै पनि व्यक्ति मुस्लिम बन्न सक्छ । यस वाक्याशको अर्थ हो “अल्लाहबाहेक पूजनीय अरु कोहि छैन र मुहम्मद (स.) अल्लाहका रसूल (सन्देश) हुन् ।”

यस वाक्याशको पहिलो खण्ड “अल्लाह बाहेक पूजनीय अरु कोहि छैन” भन्नुको अर्थ हो केवल अल्लाहका सामु नतमस्तक हुनु जायज छ, उनका अतिरिक्त अरु कसैको

पूजा-अर्चना गर्नु हुँदैन । अल्लाहको शक्ति र अधिकारमा कसैलाई पनि साभेदार अथा समकक्षी मान्न सकिँदैन । मुस्लिम बन्नलाई निम्न कुरा पनि जरुरी छ :

- यस कुरामा विश्वास गर्नु कि कुरआन अल्लाहद्वारा अवतरित उनकै वाणीको संग्रह हो ।
- यस कुरामा विश्वास गर्नु कि अल्लाहले कुरआनमा घोषणा गरेअनुसार कयामत (हिसाब किताब, लेखाजोखा र निर्णयको अन्तिम दिन) अवश्य कायम हुनेछ ।
- इस्लामलाई आफ्नो धर्मको रूपमा अङ्गीकार गर्नु ।
- अल्लाहका अतिरिक्त कुनै पनि वस्तु अथवा व्यक्तिको पूजा नगर्नु ।

मुहम्मद (स.) ले भने, "क्षमायाचना र प्रायश्चित गरेर अल्लाहको शरणमा फर्किनु अल्लाहलाई औधि मन पर्छ । तिमीहरू मध्ये कोहि अनकण्टार मरु भूमिमा आफ्नो एकमात्र ऊँट हराएको कल्पना गर । निराश भई रुखको फेदमा मृत्युको प्रतीक्षा गरिरहँदा एक्कासी त्यो ऊँट साक्षात् उपस्थित भइ दियो भने तिमी कति प्रसन्न हुन्छौ अल्लाह पनि तिमी प्रायश्चित र क्षमायाचनाको अनुनय विनय सुन्दा त्यति नै प्रसन्न हुन्छन् (र तिमीलाई क्षमा प्रदान गरी तिमीसँग प्रेम गर्छन्) ।"

### (७) कुरआन के हो ?

अल्लाहद्वारा पठाइएको अन्तिम किताब कुरआन, मुसलमानहरूको आस्था, उनीहरूको आचरण र व्यवहारको मुख्य स्रोत हो । यसमा मानवजीवनसग सम्बन्धित सबै विषयहरूको चर्चा गरिएको छ, जस्तै- बुद्धिमत्ता, सिद्धान्त, कानून, प्रार्थना, व्यापार, लेनदेन इत्यादि । तर यसको आधारभूत विषय अल्लाह र उनको सृष्टिको विचको अन्तर-सम्बन्ध हो । साथै यसले एउटा न्यायपूर्ण समाज, उचित मानव आचरण, समान आर्थिक व्यवस्था स्थापनाका निमित्त मार्गदर्शन र विस्तारित विधि-ज्ञान प्रदान गर्दछ ।

उल्लेखनीय छ कि कुरआन अल्लाहबाट मुहम्मद (स.) समक्ष अरबी भाषामा पठाइएको थियो । तसर्थ कुरआनको अनुवाद जुनसुकै भाषामा किन नहोस् वास्तविक कुरआन हैन त्यसको अर्थको अनुवाद मात्र हो ।

### (८) मुहम्मद (स.) को हुन् ?

मुहम्मद (स.) सन् ५७० ई. मा सऊदी अरबको मक्कामा जन्मिएका थिए । उनको जन्म हुनुभन्दा अगावै उनको पिताको र ६ वर्षको आयु हुँदा माताको निधन भएको हुनाले उनको पालनपोषण काकाले गरे । उनको काका 'कुरैश' नामक एउटा प्रतिष्ठित वंशका सदस्य थिए । मुहम्मद (स.) को शिक्षा-दीक्षाको व्यवस्था गरिएन, उनी

पढ्न लेख्न जान्दैनथे र जीवनको अन्तिम घडीसम्म उनी अनपढ नै रहे । ठूलो भएपछि उनी एकजना सत्यवादी, विश्वासिलो, उदार र निष्कपट व्यक्तिका रूपमा चर्चित हुन थाले । उनी सानो बेलादेखि नै धार्मिक प्रवृत्तिका थिए तर त्यतिखेरको समाजमा व्याप्त मूर्तिपूजा र चारित्रिक पतनदेखि उनलाई घृणा थियो ।

चालीस वर्षको उमेरमा मुहम्मद (स.) ले जिब्रईल फरिश्ताको माध्यमबाट अल्लाहको पहिलो सन्देश प्राप्त गरे । यी सन्देशहरू आउने क्रम त्यसपछि २३ वर्षसम्म जारी रह्यो । यी सन्देशहरूको एकत्रित रूप नै कुरआन हो ।

कुरआन सुनाउन र त्यसमा निहीत ईश्वरीय शिक्षाहरूको उपदेश अरूहरूलाई दिन आरम्भ गर्ने बित्तिकै अविश्वासीहरू वहाँ र वहाँका साथीहरूको सानो समूहमाथि खनिन थाले । अत्याचार र यातना दिनप्रतिदिन बढ्दै गयो । अति नै भइसकेपछि सन् ६३२ मा अल्लाहले उनीहरूलाई देश-त्याग गरी अन्तै जान आदेश दिए । सोही आदेशानुसार पैगम्बर मुहम्मद (स.) मक्का छाडी २६० कि.मी. उत्तरमा स्थित मदीना भन्ने नगरतिर प्रस्थान गरे । यो ऐतिहासिक घटना नै इस्लामीक कैलेण्डरको शुरुआत मानिन्छ ।

केहि वर्षपछि मुहम्मद (स.) र उनका अनुयायीहरू मक्का फर्किन समर्थ भए । मुहम्मद (स.) ले आफ्ना पूर्व शत्रु मक्का बासीहरूलाई क्षमा गरिदिए । ६३ वर्षको आयुमा उनको मृत्यु हुँदा अरब उपद्वीपको अधिकांश भाग मुसलमान भइसकेको थियो । उनको मृत्युपछि एक शताब्दी भित्रै इस्लाम पश्चिममा स्पेन र पूर्वमा चीनसम्म फैलिसकेको थियो । यति छिटो र शान्तिपूर्ण विस्तारका कारणहरूमध्ये इस्लामको सत्यता र यसका शिक्षाहरूको स्पष्टता हुन् । इस्लामले एकमात्र अल्लाहमाथि आस्थाको आह्वान गर्छ ।

पैगम्बर मुहम्मद (स.) इमान्दार, न्यायप्रेमी, दयालु, सत्यवादी र साहसी थिए । सामाजिक कुसस्कार र भ्रष्टचार उनमा लेस-मात्र पनि थिएन । उनको एकमात्र प्रयास अल्लाहको आज्ञापालन गरी मरणोपरान्त जीवनमा पुरस्कार आर्जन गर्नुमा केन्द्रित थियो । आफ्नो सबै काम र व्यवहारमा उनी अल्लाहलाई हमेशा सम्झिरहन्थे ।

### (९) इस्लामको बिस्तारले विज्ञानको विकासमा के प्रभाव पार्‍यो ?

इस्लामले मानिसलाई आफ्नो बुद्धि र अवलोकन शक्ति प्रयोग गर्न आह्वान गर्छ । इस्लामको विस्तारको केहि वर्षभित्रै महान सभ्यताहरू र विश्वविद्यालयहरू विकसित हुन थाले । पूर्वी र पश्चिमी तथा पुरानो र नयाँ विचार र ज्ञानहरूको समागमबाट चिकित्साशास्त्र, गणित, भौतिकशास्त्र, खगोलशास्त्र, भूगोल, गृहनिर्माण विद्या, कला, साहित्य र इतिहासका क्षेत्रमा ठूलो विकास भयो । कैयौं महत्वपूर्ण पद्धतिहरू जस्तै अलजेब्रा, सभ्यताहरू र शून्यको धारणा (जुन धारणा गणितको विकासमा अति उपयोगी

प्रमाणित भयो) मुस्लिम विश्वबाटै मध्यकालीन यूरोपसम्म पुगेका हुन्। यूरोपीय आविष्कारहरू सम्भव बनाउने उपकरणहरू जस्तै Astrolabe, Quadrant, र नौचालनका नक्शाहरू मुसलमानहरूले नै विकसित गरे।

### (१०) यशू (ईसा अ.)को बारेमा मुस्लिमहरूको धारणा

मुस्लिमहरू यशू (ईसा) (उनीमाथि अल्लाहको शान्ति होस्) लाई अत्यन्त स्नेह, सम्मान र माया गर्छन्। ईश्वरद्वारा मानवजातिका लागि पठाइएको महान सन्देशहरू मध्येका एक भनेर उनीमाथि अगाध आस्था राख्दछन्। उनी पिताबिना जन्मेका थिए भने कुराको कुरआन पुष्टि गर्दछ। कुरआनको एउटा अध्याय नै उनकी आमा मरियम् (Mary) को नाममा राखिएको छ। हजरत ईसा (अ.) को जन्मको वृत्तान्त कुरआनमा यसरी दिइएको छ।

“(सम्भक्त त्पो क्षण) जब फरिश्ताहरूले भने - हे मरियम! अल्लाह तिमीलाई आफ्नो एउटा वचनको शुभ सूचना दिन्छन्। उनको नाम मरियमका सपूत ईसा मसीह हो, यस संसार तथा परलोक (दुवै) मा सम्मानित छ र ऊ अल्लाहको अति निकट छ। ऊ मानिसहरू सित शिशु अवस्थादेखि नै वार्तालाप गर्नेछ र बयस्क भई सकेपछि पनि, र ऊ धर्मपरायण हुनेछ। उनले भनिन् - “हे प्रभू म कसरी बच्चा पाउन सकु जबकि मलाई कुनै पुरुषले छोएकै छैन ?” उनले भने- “यसै हुनेछ। अल्लाह जे चाहन्छ सृजना गर्छ। जब उसले कुनै कुरा उत्पन्न गर्न चाहन्छ, आज्ञा गर्छ “होऊ” र त्यो भई हाल्छ” (कुरआन, ३:४५-४७)

यशू अल्लाहद्वारा चमत्कारिक रूपमा आदमलाई बनाए जस्तै पिता बिना नै बनाइएका थिए। अल्लाह भन्छन्-

“अल्लाहको लागि यशूको उदाहरण आदम (अ.) जस्तै हो। उनले उसको उत्पत्ति माटोबाट गरे अनि उसलाई भने “होऊ” र ऊ साक्षात् भई हाल्यो”। (कुरआन, ३:५९)

सन्देशको रूपमा आफ्नो कार्य सम्पादन गर्ने क्रममा यशूले थुप्रै चमत्कारहरू प्रदर्शन गरे। अल्लाह भन्नुहुन्छ कि यशूले भने-

“म तिमीहरू समक्ष तिम्रो प्रभूको एउटा चिन्ह (निशानी) लिएर आएको छु। म माटोबाट एउटा चराको आकृति बनाउँछु, त्यसमा फुक्छु अनि त्यो ईश्वरको आज्ञाले साक्षात् चरा बन्दछ। म जन्मजात अन्धो र कुष्ठरोगीहरूलाई निको पार्छु। र म ईश्वरको अनुमतिबाट मरेकालाई जीवित पार्दछु। तिमीहरू जे खान्छौ र घरमा जे सञ्चय गर्छौ त्यो (पनि) बताईदिन्छु .....”। (कुरआन, ३:४९)

मुस्लिमहरूको विश्वास छ कि ईसा (अ.) लाई सूलीमा चढाइएको थिएन। उनको शत्रुहरूको ईच्छा उनलाई सूलीमा चढाउनु थियो तर अल्लाहले उनको रक्षा गरे र

उनका शत्रुहरूको योजना विफल बनाईदिए । अल्लाहले उनलाई आकाशमा उठाएर आफू समीप ल्याईपुऱ्याए ।

एक अन्य व्यक्ति, जसको रङ्गरूप ठ्याक्कै ईसा (अ.) जस्तै थियो । उसलाई सूलीमा चढाइयो । उनका शत्रुहरूले ईसा (अ.) लाई नै सूलीमा चढाइयो भन्ने भ्रम पालीराखे । अल्लाहले भनेका छन् - “.... उनले भने । “हामीले मरियम पुत्र, अल्लाहका सन्देश, ईसा मसीहलाई मारिदियो ।” उनीहरूले उनलाई मारेका हैनन्, न उनलाई सूली चढाएका हुन, बरु उनको स्वरुप अर्को व्यक्तिलाई दिइएको थियो । र उनीहरूले त्यसैलाई मारेका हुन्.....” (कुरआन, ४:१५७)

सबै सन्देशहरूका मूलभूत सिद्धान्त र शिक्षाहरू एउटै थिए - त्यो हो एकमात्र अल्लाहको भक्ति तथा आज्ञापालन । न त मुहम्मद (स.) न हजरत ईसा (स.) नै त्यसलाई परिवर्तन गर्न आएका थिए, बरु ती दुवै तिनै मूलभूत सिद्धान्तको शिक्षा दिन, तिनको नवीकरण गर्न र तिनलाई सुदृढ गर्न पठाईएका थिए ।

### (११) इस्लाम र आतंकवाद

इस्लाममा आतंकवादको अनुमति छैन । कुरआनमा अल्लाह भन्छन् :

“अल्लाह तिमीलाई रोक्दैनन् दयाभावना देखाउन र न्यायोचित व्यवहार गर्नबाट उनीहरूप्रति जसले तिमीहरूविरुद्ध धर्मको मामिलामा युद्ध गरेका छैनन् र जसले तिमीहरूलाई घरबाट खेदेका छैनन् ।” (कुरआन, ६०:८)

मुहम्मद (स.) आफ्ना सैनिकहरूलाई स्त्री र बच्चाहरूलाई मार्नबाट रोक्दथे<sup>१३</sup> । सैनिकहरूलाई उनको सल्लाह हुन्थ्यो, “..... धोका नदिनु, अत्याचार नगर्नु, नवजात शिशुलाई नमार्नु<sup>१४</sup> ।” उनले यो पनि भन्थे, “त्यस व्यक्तिले स्वर्गको सुगन्ध कहिल्यै पाउने छैन जसले यस्तो व्यक्तिलाई मारेको होस् जसको मुसलमानहरूसग सन्धि भएको थियो<sup>१५</sup>.....।”

यसका अतिरिक्त आगोले पोली सजाय दिने पद्धति पनि मुहम्मद (स.) ले वर्जित गरेका छन्<sup>१६</sup> ।

महापापहरू मध्येका दोस्रो भनेर मुहम्मद (स.) ले हत्यालाई औल्याएका छन्<sup>१७</sup> “फैसलाको दिनमा मानिसहरूका बीच सर्वप्रथम त्याइने मुद्दा रक्तपातको हुनेछ<sup>१८</sup> ।”

मुसलमानहरूलाई जनावरहरूप्रति समेत दयाभावना देखाउन प्रोत्साहित गरिएको छ । मुहम्मद (स.) ले भने, “एकजना आईमाईलाई सजाय दिइयो किनभने उसले एउटा बिरालोलाई नमरूञ्जेल बाँधिराखेको थियो । यस अपराधमा त्यस आईमाईलाई नर्कमा

पठाइने भयो । बाँधेको अवस्थामा उसले खाना र पानी पनि दिइएन न त त्यस बिरालोलाई आफै शिकार गरी खान स्वतन्त्र नै गरियो<sup>१९</sup> ।”

खानको लागि कुनै जन्तुको वध गर्दा सबभन्दा अकष्टकर तरीका अपनाउन मुसलमानहरूलाई निर्देशन दिइएको छ । मुहम्मद (स.) ले भनेका छन्: “(खानको लागि) कुनै जन्तुको वध गर्दा सबभन्दा राम्रो विधि प्रयोग गर्नु । जन्तुलाई कष्ट न्यूनतम होस् भन्ने उद्देश्यले चक्कू राम्ररी धारिलो बनाउनु<sup>२०</sup> ।”

यसबाट र यस्तै किसिमका अन्य इस्लामी लेखहरूबाट के प्रष्ट हुन्छ भने असहाय जनसाधारणलाई भयभीत र आतंकित तुल्याउनु, भवन र सम्पत्तिलाई क्षति पुऱ्याउनु, बम विस्फोटद्वारा सर्वसाधारणको ज्यान लिनु आदि कार्यहरूको इस्लाम र मुसलमानहरूले भत्सर्ना गर्छन् । मुसलमानहरू शान्ति, दया र क्षमादान दिने धर्मको अनुसरण गर्छन् र अधिकांशको ती हिसापूर्ण गतिविधिहरूसग कुनै सम्बन्ध छैन जुन मुसलमानहरूसग जोडिएको भनेर कसै कसैले प्रचार गर्न खोज्दछन् ।

## (१२) इस्लाममा मानवाधिकार र सामाजिक न्याय

इस्लामले व्यक्तिलाई अनेकौ मानवाधिकार प्रदान गर्छ । ती मध्ये केहि अधिकारहरू निम्नलिखित हुन् :

- इस्लामी राज्यभित्र मुस्लिम वा गैरमुस्लिम सबै नागरिकहरूको ज्यान र सम्पत्ति सम्मानित र रक्षायोग्य मानिन्छ ।
- इस्लामले नागरिकहरूको इज्जतको रक्षालाई विशेष महत्व दिन्छ । त्यसैले गाली गर्नु र कसैको खिसी गर्नु इस्लाममा वर्जित र निन्दनीय छ ।
- जातिवाद (Racism) लाई इस्लामले निरूत्साहित गर्छ । कुरआनमा मानव गुणहरूका बारेमा भनिएको छ :  
 “हे मानवजाति, हामीले तिमीलाई एकजना पुरुष र महिलाबाट सृष्टि गर्‍यौ र तिमीहरूका राज्यहरू र बंशहरू बनायौ ताकि तिमीहरूले एकअर्कालाई चिन्न सक । निस्सन्देह तिमीहरूमध्ये सर्वश्रेष्ठ व्यक्ति त्यो हो जसको मनमा अल्लाहको प्रेम र उनको भय सबभन्दा बढी छ । वास्तवमा अल्लाह सर्वज्ञानी र सर्व-सचेत छन् ।” (कुरआन, ३९:१३)
- धनसम्पत्ति, शक्ति-सम्मान र जाति-वर्णका आधारमा व्यक्ति र राष्ट्रहरूबीच विभेद र पक्षपात इस्लामले अस्वीकार गर्छ । अल्लाहले सबै मानिसलाई एक समान सृष्टि गरेका छन् । तिनीहरू बीच कुनै अन्तर छ भने त्यो केवल उसको आस्था, धर्मनिष्ठा र सत्कर्मका आधारमा गर्न सकिन्छ । पैगम्बर मुहम्मद (स.) ले भनेका छन्:



“तिमीहरू सबैका अल्लाह एक हुन् र तिमीहरूका पूर्वज पनि एक हुन् (अर्थात् आदम (अ.) । कुनै अरब व्यक्ति गैर अरब व्यक्तिभन्दा श्रेष्ठ छैन र कुनै गैर अरब व्यक्ति अरब व्यक्ति भन्दा श्रेष्ठ छैन र कुनै रातो (गोरा) व्यक्ति कालो व्यक्तिभन्दा श्रेष्ठ छैन र कुनै कालो व्यक्ति रातो (गोरा) व्यक्तिभन्दा श्रेष्ठ छैन । यदि तिमीहरूको बीचमा कुनै अन्तर छ भने त्यो हो सत्कर्म र धर्मिष्ठामा श्रेष्ठता । जसमा यी गुणहरू बढी छन् त्यही नै सर्वश्रेष्ठ हो” ।”

आज मानव समाजले भोगिराखेका प्रमुख समस्याहरूमध्ये जातिवाद (Racism) एक हो । विकसित विश्व मानवलाई चन्द्रसम्म पठाउन सफल भइसक्यो तर एउटा मानिसलाई आफू जस्तै अर्को एक मानिससंग घृणा र हत्या गर्नबाट रोक्न सकेको छैन । जातिवादको यो समस्या निर्मूल पार्ने स्पष्ट उदाहरण मुहम्मद (स.) को समयदेखि नै इस्लामले देखाइआएको छ । मक्काको वार्षिक हज (तीर्थयात्रा) जसमा विश्वभरिबाट करीब २० लाख मुसलमानहरू भेला हुन्छन्, ले जाति र राष्ट्रहरूबीचको इस्लामी भातृत्वको अभुतपूर्व नमुना प्रस्तुत गर्दै आएको छ ।

### (१३) इस्लाममा नारीको स्थान

इस्लामले विवाहिता वा अविवाहिता दुवै थरीका नारीहरूलाई सम्पत्ति आर्जन गर्न र खर्च गर्न सक्ने पूर्ण अधिकार प्राप्त एउटा सम्पूर्ण व्यक्तित्वको रूपमा देख्छ । उसलाई किन्ने र बेच्ने, उपहार दिने र दान गर्ने र आफ्नो पैसा इच्छानुसार खर्च गर्ने पूर्ण अधिकार दिइएको छ । विवाहमा बेहुलाले उपहारस्वरूप दिएको लुगाफाटा, गहना तथा पैसा (मेहर)<sup>३३</sup> बेहुलीको निजी सम्पत्ति ठहरिन्छ । विवाहपछि बेहुलीको पारिवारिक नाम परिवर्तन गराई बेहुलाको पारिवारिक नाम धारण गर्नु पर्दैन, साबिककै पारिवारिक नाम रहिरहन्छ ।

नारी र पुरुष दुवैले सभ्य र शिष्ट लुगा लगाउनु इस्लामी आचार संहिताको एक अंग हो । पत्नीसंग मधुर व्यवहार गर्न इस्लामले पतिहरूलाई प्रोत्साहित गर्छ । मुहम्मद (स.) ले भनेका छन् “तिमीहरूमा सर्वश्रेष्ठ व्यक्ति त्यो हो जसको आफ्नी पत्नीप्रतिको व्यवहार सर्वश्रेष्ठ हुन्छ”<sup>३४</sup> ।

इस्लाममा आमाहरूको स्थान अत्यन्त सम्मनित मानिन्छ । उनीहरूसँग अत्यधिक आदर, सम्मान र स्नेहपूर्ण व्यवहार गर्नुपर्ने इस्लामको आह्वान हो । एकजना व्यक्तिले मुहम्मद (स.) लाई प्रश्न गरे, “हे पैगम्बर ! मेरो सद्व्यवहार पाउन सबभन्दा उपयुक्त र योग्य व्यक्ति को हो ?” पैगम्बर (स.) को उत्तर थियो, “तिमी आमा ।” त्यस व्यक्तिले पुनः सोधे, “त्यसपछि को ?”, मुहम्मद (स.) ले पुनः जवाफ दिए, “तिमी आमा ।” उनले फेरि सोधे, “अनि को ?” मुहम्मद (स.) को जवाफ थियो, “अनि तिमी आमा ।” उनले फेरि पनि त्यही प्रश्न दोहोऱ्याए, “त्यसपछि को ?” मुहम्मद (स.) ले भने, “त्यसपछि तिम्रो बुबा”<sup>३५</sup> ।”

**(१४) इस्लाममा परिवार**

मानव सभ्यताको मूल इकाई परिवार, अहिले छिन्न भिन्न भइराखेको छ। इस्लामको पारिवारिक व्यवस्थाले पति, पत्नी, बच्चाहरू र अन्य सम्बन्धितहरूका अधिकारहरूबीच सुन्दर सामञ्जस्यता ल्याउँछ। यसले निस्वार्थ व्यवहार, उदारता र प्रेम भावनालाई प्रोत्साहित गरी एउटा सुसंगठित पारिवारिक व्यवस्था प्रदान गर्छ। इस्लामको दृष्टिमा एउटा स्थिर परिवारको ठूलो महत्व छ र परिवारका सदस्यहरूको आध्यात्मिक विकासको लागि यसलाई अपरिहार्य मानिएको छ। विस्तारित परिवार र त्यसमा बच्चाहरूको उपस्थितिले एउटा मधुर सामाजिक परिवेशको सृजना गर्छ।

**(१५) वृद्धहरूप्रति मुस्लिमको व्यवहार**

मुस्लिम जगतमा "वृद्ध-आवास" (Old Peoples' Homes) बिरलै देख्न पाइएला। जीवनको सबभन्दा कठिन यस उमेरमा वृद्ध मातापिताको सेवा गर्दा हुने कष्ट र असुविधालाई इस्लाममा सम्मान र सौभाग्यका रूपमा लिइन्छ, र आध्यात्मिक विकासको सुनौलो मौका भनेर यसको स्वागत गरिन्छ। इस्लाममा मातापिताको लागि प्रार्थना गर्नु मात्र पर्याप्त मानिदैन। बाल्य अवस्थामा असहाय भएको बेला आफ्नो सुखलाई हाम्रो सुखमाथि बलिदान गरेको सम्झन्दै हामीले अति सहनशीलता देखाउँदै उनीहरूको सेवा गर्नुपर्छ भन्ने इस्लामको शिक्षा हो। आमालाई त फन् विशिष्ट स्थान दिइएको छ। मुस्लिम मातापिताहरू वृद्धावस्थामा पुगेपछि उनीहरूसँग अति दया र निःस्वार्थताको व्यवहार गरिन्छ।

इस्लाममा मातापिताको सेवा गर्नु सन्तानको कर्तव्य र मातापिताले सोको अपेक्षा राख्नु उनीहरूको अधिकार हो। यस सेवा-कार्यमा सन्तानद्वारा लेसमात्र विरक्ति प्रदर्शन पनि घृणीत मानिन्छ।

अल्लाहले भनेका छन्, "तिम्रो प्रभुले आज्ञा दिएका छन् कि उनको अतिरिक्त अरु कसैको भक्ति नगर्नु र आफ्नो मातापिताप्रति दयाभाव देखाउनु। उनीहरूमध्ये एकजना वा दुवैजना बुढेसकालमा पुगेपछि दुर्बाक्य नबोल्नु र उनीहरूलाई कहिले नभ्रषण गर्नु। बरु सम्मानपूर्वक कुरा गर्नु। र उनीहरूसँग तम र दयापूर्ण व्यवहार गर्नु। उनीहरूको लागि प्रार्थना गर्नु, "मेरा प्रभु, उनीहरूमाथि दया गर्नुहोस् जसरी उनीहरूले बाल्यावस्थामा मेरो पालनपोषण गरे।" (कुरआन, १७:२३-२४)

**(१६) इस्लामका पाँच स्तम्भहरू**

इस्लामका पाँच स्तम्भहरू मुस्लिम जीवनका आधारशिला मानिन्छन्। यी स्तम्भहरू हुन् आस्थाप्रदर्शन, नमाज (प्रार्थना), जकात (दान), रमजान महिनाको रोजा (व्रत) र आर्थिक र शारीरिक रूपले सक्षम व्यक्तिद्वारा मक्काको हज (तीर्थयात्रा)।

### क. आस्था प्रदर्शन

आस्था प्रदर्शन भनेको दृढ विश्वासका साथ यो उच्चारण गर्नु हो "ला इलाहा इल्लल्लाह, मुहम्मदुर-रसूलुल्लाह" अर्थात् "अल्लाह बाहेक पूजनीय अरु कोहि छैन र मुहम्मद (स.) अल्लाहका रसूल (सन्देश) हुन्।" यस आस्था प्रदर्शनलाई "शहादत" भनिन्छ। अर्थ बुझीकन दृढ आस्था र पूर्ण विश्वासका साथ यसको उच्चारण नगरेसम्म कुनै व्यक्ति मुसलमान बन्न सक्तैन किनभने यो आस्थाप्रदर्शन नै इस्लामको सबभन्दा महत्वपूर्ण स्तम्भ हो।

### ख. नमाज (प्रार्थना)

मुसलमानहरूले दिनको पाँच पटक प्रार्थना गर्छन् जसलाई नमाज भनिन्छ। प्रत्येक पटक नमाज पढ्न करीब ५-१५ मिनेटसम्म समय लाग्छ। यसै नमाजलाई अल्लाह र भक्तको बीचमा सीधा सम्पर्क स्थापित गर्ने माध्यमको रूपमा लिइन्छ। यो सम्पर्क स्थापित गर्न मध्यस्थको रूपमा कुनै तेस्रो व्यक्ति (जस्तै पुरोहित, धर्मगुरु आदि) को आवश्यकता इस्लाममा छैन।

नमाजमा आन्तरिक सुख, शान्ति र आनन्द पाइन्छ। अल्लाह प्रसन्न भए भने भावना भक्तको मनमा जाग्छ। पैगम्बर मुहम्मद (स.) ले भनेका छन्: "हे बिलाल, आऊ नमाजबाट आनन्द प्राप्त गरौं।" बिलाल नाम गरेका व्यक्ति मुहम्मद (स.) का एकजना साथी थिए जसको दायित्व थियो अजान दिनु (नमाजको लागि ठूलो स्वरमा भक्तहरूलाई डाक्नु)।

नमाजका समयहरू हुन्: प्रातःकाल (मिमिरि उज्यालेको समय), मध्याह्नपछि, मध्य-अपरान्ह, सूर्यास्तपछि र राती। खेत, अफिस, दोकान, कलेज, अस्पताल, फैक्ट्री आदि जहाँसुकै पनि नमाज पढ्न सकिन्छ।

### ग. जकात (दान)

ससारमा जे छ त्यो सब अल्लाहको हो। मानिस सम्पत्तिको मालिक हैन त्यसको रक्षक मात्र हो। इस्लामले यही सिकाउँछ। "जकात"का दुई शाब्दिक अर्थ छन्— "चोखो पार्नु" र "वृद्धि"। जकात दिनु भनेको सम्पत्ति विशेषको एउटा निश्चित अंश निर्धारित वर्गका अभावग्रस्त व्यक्तिहरूलाई दिनु हो। करीब ८५ ग्राम र त्यसभन्दा बढी सुन अथवा त्यसको मूल्यसमान चाँदी वा पैसा एक वर्षसम्म कसैको स्वामित्वमा रहेको भए २.५% का हिसाबले जकात दिनुपर्छ। यो सानो अंश गरीब दुःखीहरूका लागि खर्च गर्दा हाम्रो सम्पत्तिको शुद्धीकरण हुन्छ। यो रूख बिरूवाको हाँगाबिङ्गा काटेर छाँट्नु जस्तै हो जसले विकासलाई सन्तुलित पार्छ र नयाँ वृद्धिलाई प्रोत्साहन दिन्छ।

यो २५% भनेको अनिवार्य मात्रा हो । दिन चाहनेले यसभन्दा बढी पनि दिन सक्छन् जुन प्रशंसनीय छ । तर त्यो जकातको शब्दावलीभित्र पर्दैन ।

#### घ. रमजान<sup>२६</sup> महिनाको रोजा (ब्रत)

प्रत्येक वर्ष रमजानको महिनामा मुसलमानहरू प्रातः कालदेखि सूर्यास्तसम्म खानपिन र सम्भोग गर्दैनन् । यसलाई रोजा भनिन्छ ।

रोजा स्वास्थ्यको लागि पनि निकै लाभकारी छ तर यसको मुख्य उद्देश्य आध्यात्मिक शुद्धीकरण हो । छोटो समयकै लागि भए पनि "भोक" को पीडाको अनुभव गरेपछि ती गरीब व्यक्तिहरू प्रति दयाको भावना जागेर आउँछ जो निर्धनताका कारणले प्रायः भोकै बस्न बाध्य छन् । यसरी धनी र गरीबका बीचको सम्बन्धमा मधुरता र सहयोगमा बृद्धिको सम्भावना विकास हुन्छ । तर अधि नै धनिए जस्तो रोजाको मुख्य उद्देश्य र उपादेयता व्यक्तिको आध्यात्मिक शान्ति र विकास नै हो ।

#### ङ. मक्काको हज (तीर्थयात्रा)

मक्काको वार्षिक हज ती मुसलमानमाथि अनिवार्य (फर्ज) गरिएको छ जसको शारीरिक र आर्थिक अवस्था यस योग्य छ । संसारभरिबाट करीब २० लाख मुसलमानहरू प्रतिवर्ष यो यात्रा गर्छन् । यो इस्लामी कैलेण्डरको बाह्रौ महिनामा हुन्छ । हज यात्रीहरू साधारण र एक समान लुगा लगाउँछन् जसले मानव-मानव बीचको कृत्रिम वर्गभेद र सांस्कृतिक भिन्नता मेटाइदिन्छ र अल्लाह समक्ष सबै समान र बराबर भएर उभिन्छन् ।

हजमा काबाको सात पटक परिक्रमा र हाजिरा (र.) ले पानीको खोजीमा लगाए जस्तो गरी सफा र मर्वा पर्वतका बीच सात चक्करहरू लगाउनु पर्छ । त्यसपछि हज यात्रीहरू अरफाको मैदानमा अल्लाहको क्षमादानको तथा अन्य कामनाहरू गर्छन् ।

अरफाको यो जमघटले "फैसलाको दिन" को आभास दिलाउँछ ।

हजको अन्त्य "ईद-उल-अजहा" नामक चाडको रूपमा हुन्छ । यो चाड नमाज पढेर मनाइन्छ । यो र रमजानको अन्तमा मनाईने "ईद-उल-फित्र" उत्सव इस्लामी कैलेण्डरका मुख्य चाडहरू हुन् ।

## सन्दर्भ सामग्रीहरू

- (१) "सही बुखारी" नं. ५९९९ र "सही मुस्लिम" नं. २७५४
- (२) "सही बुखारी" नं. १३, र "सही मुस्लिम" नं. ४५
- (३) "तिर्मिजी" नं. १९५६
- (४) "सही बुखारी" नं. २९८९, र "सही मुस्लिम" नं. १००९
- (५) "सही मुस्लिम" नं. ४८ र "सही बुखारी" नं. ६०१९
- (६) "तिर्मिजी" नं. १२०९
- (७) "सही मुस्लिम" नं. २५६४
- (८) "सही मुस्लिम" नं. २६०९, र "सही बुखारी" नं. ६११४
- (९) "सही मुस्लिम" नं. १९१४
- (१०) "इब्ने माजा" नं. २४४३
- (११) "सही मुस्लिम" नं. २२४४, र "सही बुखारी" नं. २४६६
- (१२) "सही मुस्लिम" नं. २८५८ र "मुसनाद अहमद" नं. १७५६०
- (१३) "सही मुस्लिम" नं. १७४४ र "सही बुखारी" नं. ३०१५
- (१४) "सही मुस्लिम" नं. १७३१ र "तिर्मिजी" नं. १४०८
- (१५) "सही बुखारी" नं. ३१६६ र "इब्ने माजा" नं. २६८६
- (१६) "अबु दारुद" नं. २६७५
- (१७) "सही बुखारी" नं. ७८७१, र "सही मुस्लिम" नं. ८८
- (१८) "सही मुस्लिम" नं. १६७८, र "सही बुखारी," नं. ६५३३
- (१९) "सही मुस्लिम" नं. २४२२, र "सही बुखारी," नं. २३६५
- (२०) "सही मुस्लिम" नं. १९५५ र "तिर्मिजी" नं. १४०९
- (२१) "मुसनाद अहमद," नं. २२९७८
- (२२) विवाहको बेला बेहुलाले बेहुलीलाई (दुवै पक्षको सहमतिअनुसार) दिनुपर्ने निर्धारित राशि
- (२३) "इब्ने माजा" नं. १९७८, र "तिर्मिजी" नं. ३८९५
- (२४) "सही मुस्लिम" नं. २५४८, र "सही बुखारी," नं. ५९७१
- (२५) "अबु दारुद" नं. ४९८५ र "मुसनाद अहमद" नं. २२५७८
- (२६) इस्लामी कैलन्डरको नवौं महीना

## इस्लाम-सम्बन्धी थप जानकारीका लागि

"This Is The Truth" भन्ने भिडियो टेप र इस्लामसम्बन्धी अन्य जानकारीहरू दिने सामग्रीहरू निम्न संस्थाहरूबाट प्राप्त गर्न सकिन्छ :

### 1. UNITED STATES OF AMERICA

#### **Al-Jumuah Magazine**

P.O. Box 5387, Madison, WI 53705-5387, USA

Tel. (608) 277-1855

Fax (608) 277-0323

Email: info@aljumuah.com

#### **Islamic Foundation of America**

P.O.Box. 3415, Merrifield, VA 22116, USA

Tel : (703) 9144982, Fax : (703) 9144984

E-mail : ifam@erols.com

#### **World Assembly of Muslim Youth**

P.O.Box. 8096, Falls Church, VA 22041-8096, USA

Tel : (703) 916-0924, Fax : (703) 916-0925

E-mail : wamy@wamy.org

#### **Islamic Assembly of North America**

3588 Plymouth Road, Suite # 270, Ann Arbor, MI 48105, USA

Tel : (734) 528-0006, Fax : (734) 528-0066

E-mail : IANA@IANAnet.org

अन्य संस्थाका लागि [www.islam-guide.com/centers](http://www.islam-guide.com/centers) मा हेर्नुहोस् ।

### 2. CANADA

#### **Islamic Information and Da'wah Center International**

1168 Bloor Street West, Toronto, Ontario M6H 1N1, Canada

Tel. (416) 536-8433, Fax: (416) 536-1417

E-mail : comments@islaminfo.com

### 3. UNITED KINGDOM

#### **Jamiat Ihyaa Minhaaj Al-Sunnah**

P.O. Box. 24 Ipswich, Suffolk, IP3 8ED, UK

Tel & Fax : 44 (01473) 251578..

E-mail : mail@jimas.org

#### **Almuntada Al-Islami Centre**

7 Bridges Place, Parsons Green, London SW6 4HW, UK

Tel : 44 (0171) 7369060, Fax : 44 (0171) 7364255

E-mail : muntada@almuntada-alislami.org

### 4. SAUDI ARABIA

#### **Al Haramain Islamic Foundation**

P.O. Box. 69606, Riyadh 11557, Saudi Arabia

Tel. (9661) 465-2210, Fax : (9661) 462-3306

E-mail : haramain@alharamain.org

#### **World Assembly of Muslim Youth**

P.O.Box. 10845, Riyadh 11443, Saudi Arabia

Tel : (9661) 464-1669, Fax : (9661) 464-1710

E-mail : wamy@kacst.edu.sa

### 5. NEPAL

#### **Islami Sangh Nepal**

P.O.Box. 2896, Kathmandu, Nepal

Tel : (977)-1-4226259, 4243722, Fax : (977)-1-4256912

E-mail : isangh@hotmail.com

#### **Millat-e-Islamia Nepal**

Ghantaghar, Kathmandu, Nepal

Tel : (977)-1-4241017

e-mail: millat@wlink.com.np

website: www.islaminnepal.com

#### **Al-Hera Educational Society Nepal**

P.O.Box. 154, Biratnagar, Nepal

Tel. (977)-21-521871

REARRANGED & PDF COMPILED BY TABREJ AALAM



